



महालेखापरीक्षकको कार्यालय
Office of the Auditor General
बबरमहल, काठमाण्डौं, नेपाल
Babar Mahal, Kathmandu, Nepal

पत्र सं.-२०७८। ७९

च.नं.-८

डोरमुकाम, बाजुरा

अछाबे

मिति-२०७८। ६। १९

विषय: लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन ।

श्री प्रमुख प्रभासकिय अधिकारी ज्यू
स्वामीकार्तक खापर गाउँपालिका
बाजुरा ।

लेखापरीक्षण ऐन, २०७५ अनुसार त्यस कार्यालयको आर्थिक वर्ष २०७७/७८ को विनियोजन, राजस्व, धरौटी र अन्य कारोबारको आर्थिक विवरण तथा सोसँग सम्बन्धित कागजपत्र र विवरण परीक्षण गरी मिति २०७८/६/१६ मा छलफल पक्षात् तयार गरिएको पाना ३७ (सैतिस) को प्रारम्भिक प्रतिवेदन यसैसाथ छ ।

कार्यालयबाट पेस भएको आर्थिक विवरणप्रतिको उत्तरदादित्व प्रचलित कानुन बमोजिम जिम्मेवार व्यक्तिको हो । लेखापरीक्षकको उत्तरदादित्व नेपाल सरकारी लेखापरीक्षणमान बमोजिम आर्थिक विवरण परीक्षण गरी प्रतिवेदन गर्नु हो । प्रतिवेदनमा उल्लिखित व्यहोराका सम्बन्धमा सुदूर पश्चिम प्रदेशको प्रदेश आर्थिक कार्यविधि ऐन २०७५ को दफा ३५(१) बमोजिम ३५ दिनभित्र फछ्यौंट गरी सम्परीक्षण गराउनु हुनेछ । उक्त समयभित्र फछ्यौंट गरी सम्परीक्षण नगराएमा वा सम्परीक्षण गराई बाँकी रहेका व्यहोराहरु समावेश गरी लेखाउत्तदायी अधिकृतलाई जानकारी गराइने व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु ।

युवराज अधिकारी
निर्देशक

बोधार्थ तथा कार्यार्थ:

श्री जिल्ला समन्वय समिति,
बाजुरा; -प्रतिवेदन संलग्न छ ।

श्री कोष तथा लेखा नियन्त्रक कार्यालय,
बाजुरा;- प्रतिवेदन संलग्न छ ।

आर्थिक कारोबारको स्थिति

कार्यालय र स्थान:	जिम्मेवारी	पद	नाम	कार्यरत अवधि		बेरुजु रकम
				देखि	सम्म	
स्वामीकार्तिक खापर गाउँपालिका, बाजुरा आर्थिक वर्ष: २०७७।७८	कार्यालय प्रमुख	नि.प्र.प्र.अ	अमर बहादुर रोकाया	०७७।४।१	०७७।११।२८	६,५४,८५,४१४.६२
		नि.प्र.प्र.अ	पारश बहादुर शाही	०७७।११।२९	०७८।३।३१	
	लेखा प्रमुख	लेखापाल	खम्बीर बहादुर बुढा	०७७।४।१	०७७।११।२८	
		लेखा अधिकृत छैठो	दिलिप कुमार शाही	०७७।११।२९	०७८।३।३१	

परिचय:- स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन पद्धतिलाई सुदूर गरी स्थानीय तहमा विधायिकी, कार्यकारीणी र न्यायिक अभ्यासलाई संस्थागत गर्न स्थानीय सरकारको सञ्चालन गर्ने उद्देश्यले यस गाउँपालिकाको स्थापना भएको हो। स्थानीय सरकारले सञ्चालन गर्ने कार्यमा सहकारिता, सह-अस्तित्व र समन्वयलाई प्रवर्द्धन गर्नु र स्थानीय सरकारका काममा जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नु गाउँपालिकाको उद्देश्य रहेको छ। यस गाउँपालिका अन्तर्गत ५ वडा, २७ सभा सदस्य, ११०५० वर्ग किलोमिटर क्षेत्रफल तथा घरधुरी सर्वेक्षण २०७४ बमोजिम १४९०९ जनसंख्या रहेको छ।

स्थानीय संचित कोष : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६९ र ७२ बमोजिम यस पालिकाले वित्तिय हस्तान्तरणबाट प्राप्त अनुदान तथा सहायता, आन्तरिक आम्दानी र स्थानीय सरकारबाट सञ्चालन भएको आयोजनाहरू समेतको आयव्यय हिसाबको आर्थिक वर्ष २०७७।०७८ को समग्र संचित कोषको संक्षिप्त अवस्था निम्न बमोजिम रहेको छ।

सि.नं	आयतर्फ		सि.नं	व्ययतर्फ	
	विवरण	रकम		रकम	रकम
१	गत वर्षको जिम्मेवारी	१९४४५६११.४२	१	चालु खर्च	२१५१९३६२६.६७
	क) नगद	०	२	पूँजीगत खर्च	१६१७३९०६३.५४
	ख) बैंक	१९४४५६११.४२	३	वित्तिय व्यवस्था भुक्तानी	
२	राजस्व (आन्तरिक आय)	५२९३९४६९.८४			
	क) आन्तरिक राजस्व	९३१७७४१		क) ऋण भुक्तानी	
	ख) राजस्व वाँडफाँड	४३०४५८१५.७८		ख) व्याज भुक्तानी	
	ग) अन्य आय	५७५९१३.०६	४	ग) अन्य भुक्तानी	
३	वित्तिय हस्तान्तरण संघ	३००३५२०८०		लगानी	
	क) वित्तिय समानीकरण अनुदान	९०००००००		ऋण लगानी	
	ख) सर्तार्त अनुदान	१६६३५२०८०		शेयर लगानी	
	ग) समप्रक अनुदान	१८४००००००	५	अन्य लगानी	
	घ) विशेष अनुदान	२४००००००	६	विभिन्न कोष तर्फको व्यय	११६७७६६
४	प्रदेश सरकारबाट प्राप्त अनुदान	२८८१३०००		संघिय सरकार कोरना प्राप्त रकम	९८६००७
	क) वित्तिय समानीकरण अनुदान	७००७००००		सामाजिक विकास मन्त्रालय	८२०००
	ख) सर्तार्त अनुदान	२२०६००००		हिमालयन बैंकबाट प्राप्त रकम	९९७७९
	ग) समप्रक अनुदान	१२८००००००		ख) नगद मौज्जदात	
	घ) विशेष अनुदान	६८००००००			

स्वामीकार्तिक खापर गाउँपालिका, बाजुरा

आर्थिक वर्ष: २०७९/७८

५	विभिन्न कोष तरफको आय		१६६०९८८	७	संघिय सरकारबाट अद्वितयारी प्राप्त		५४९८८८२५७
	संघिय सरकार कोरना प्राप्त रकम	१००००००			सामाजिक सुरक्षा तथा संरक्षण	४९४७९५४७	
६	सामाजिक विकास मन्त्रालय	८२०००		८	एकिकृत स्वास्थ्य पूर्वाधार कार्यक्रम	८५००००	
	हिमालयन वैकेबाट प्राप्त रकम	१०५०००			पूर्वाधार विकास साझेदारी कार्यक्रम	२४६६७९२	
	स्थानीय स्वायत्त शासन	४७३९८८			प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम	१७४९९९८	
७	धरौटी आय	६१३९९०६	६१३९९०६	८	धरौटी फिर्ता	७८४६००	७८४६००
	संघिय सरकारबाट अद्वितयारी प्राप्त		५४९८८८२५७	९	मौज्दात		३१५७४८८८.०९
	सामाजिक सुरक्षा तथा संरक्षण	४९४७९५४७			क) संचित कोष वैक मौज्दात	१२२४२२	
	एकिकृत स्वास्थ्य पूर्वाधार कार्यक्रम	८५०००००			ख) प्रकोप व्यवस्थापन कोष मौज्दात	१६३०९६८	
	पूर्वाधार विकास साझेदारी कार्यक्रम	२४६६७९२			ग) चालु कोष खाता जोर	२३८३०९७०.७०	
	प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम	१७४९९९८			घ) पुजिगत जोर खाता	१५६९५९.३९	
					ड) राजश्व खातामा वाँकी	११०६९	
					च) स्थानीय तह विविध कोष खाता	८७८४०९	
					छ) धरौटी	५३४६५०६	
	जम्मा	४६३९२९७९२.२६	४६३९२९७९२.२६		जम्मा	४६३९२९७९२.२६	४६३९२९७९२.२६

दफा	भौ.नं, मिति र व्यहोरा	बेरुजू रकम
	लेखापरीक्षणमा पेश भएको श्रेस्ता तथा आर्थिक कारोबारहरूको जोखिम विश्लेषण, लेखापरीक्षण नीति, मापदण्ड, व्यवस्थापन प्रतिनिधित्व पत्र, लेखापरीक्षण मार्गदर्शन, व्यवसायिक लेखापरीक्षणका असल अभ्यासको आधारमा तयार गरीएको स्वीकृत लेखापरीक्षण योजना, कार्यक्रम र लेखापरीक्षणको विधि अनुसार लेखापरीक्षण सम्पन्न गरिएको छ । लेखापरीक्षकको जिम्मेवारी लेखापरीक्षणको निष्कर्ष सहित प्रतिवेदन जारी गर्नु हो भने आर्थिक कारोबार र वित्तिय विवरणको शुद्धताको जिम्मेवारी व्यवस्थापन पक्षको रहेको छ । उक्त आधारमा लेखापरीक्षण सम्पन्न गरी देखिएका व्यहोराहरू उपर मिति २०७८/६/१६ मा व्यवस्थापनसँग छलफल गरी कायम भएका व्यहोराहरू निम्न अनुसार छन् :	
	लेखापरीक्षणको क्रममा असुली :सामाजिक सुरक्षा दिन नमिल्ने भुक्तानी रु.१५५००/-, दोहोरो स्थानीय भत्ता रु. ४५,२५२/-, पारिश्रमिक कर रु.३२,३३७/- र दोहोरो भुक्तानी गरेको रु.२०,००० समेत जम्मा रु. १,१३,०८९/- लेखापरीक्षणको क्रममा दाखिला भएको छ ।	
१.	<p>वित्तिय विवरण – स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७२ मा गाउँपालिका तथा नगरपालिकाले प्रत्येक वर्षको साउन एक गतेदेखि आगामी वर्षको असार मसान्तसम्मको अवधिलाई आर्थिक वर्ष कायम गरी आय र व्ययको हिसाब राख्नुपर्दछ । सोही ऐनको दफा ६९ मा तोकीए अनुसार गाउँपालिका तथा नगरपालिकाले आफ्नो आर्थिक कार्य प्रणालीको व्यवस्थापन गर्नु पर्दछ । यस सम्बन्धमा देखिएका व्यहोरा देहाय बमोजिम छन्</p> <ul style="list-style-type: none"> स्थानीय तहले बैंक समायोजन हिसाब खाता राखेको छैन । जसबाट स्थानीय तहको असार मसान्तको बैंक मौज्दात र श्रेस्ताको मौज्दात रु. ४९,०००/-ले फरक देखिएको छ । लेखापरीक्षणका क्रममा बैंक नगदी किताब तथा पेशकी खाता अद्यावधिक नरहेको कारण स्थानीय तहले पेश गरेको आय-व्यय विवरण यथार्थ मान्न सक्ने अवस्था छैन । त्यसैले तोके बमोजिमका वित्तीय विवरणहरू तथा खाताहरू अद्यावधिक गरी आय र व्ययको वास्तविक स्थिति देखिने गरी लेखांकन गर्नुपर्दछ । 	
२.	जिम्मेवारी फरक परेको:- स्थानीय तहको सञ्चित कोषमा गत विगतको बाँकी, यस वर्ष प्राप्त र खर्च भएको रकम स्पष्ट देखिने गरी हिसाब राख्ने र जिम्मेवारी एकिन गर्नुपर्दछ । तर स्थानीय तहको लेखापरीक्षण प्रतिवेदन अनुसार गत वर्षको अन्त्यमा रु. २,४७,१७,४९०।- मौज्दात कायम भएकोमा यो वर्षको शुरुमा रु. १९४४५६११.४२ जिम्मेवारी सारेको देखियो । जस अनुसार लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएको भन्दा रु. ५२७१७९८.५८ घटी जिम्मेवारी सरेको सम्बन्धमा यकिन गर्नुपर्ने देखिएको रु.	५२७१७९८. ५८
३.	आर्थिक विवरण: पालिकाले पेश गरेको आर्थिक विवरण अनुसार आमदानी रु. ४६,३९,२९,७९२.२६ भएकोमा खर्च रु. ४६,४६,४८,२२१.३ भएको देखियो । आय भन्दा खर्च रु. ७,१८,५०९.०४ ले फरक परेको देखिएकोले हिसाब भिडान गरी एकिन गर्नुपर्ने देखिएको रु	७१८५०९.० ४
४.	बैंक हिसाब मिलान गरेको:- स्थानीय तह सरकार सञ्चालन ऐन, २०७४ को दफा ७६ (२) बमोजिम स्थानीय तहले आफ्नो कारोबारको लेखा महालेखानियन्त्रक कार्यालयको सिफारिशमा महालेखापरीक्षकबाट स्वीकृत भएको ढाँचामा राख्नुपर्ने उल्लेख छ । सो बमोजिम मासिक रूपमा स्रेस्ता र बैंक खाताको हिसाब मिलान विवरण तयार गर्नुपर्नेमा स्थानीय तहले सञ्चालन गरेको देहाय बमोजिमको खाताको बैंक हिसाब मिलान विवरण तयार गरेको छ । आर्थिक वर्षको अन्त्यमा धरौटी खाताको श्रेस्तामा भन्दा बैंक मौज्दात रु.४९,०००/- कम देखिएकोले सो सम्बन्धमा यकिन गर्नु पर्ने देखिएको रु.	४९०००


 लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन

दफा	भौ.नं, मिति र व्यहोरा				बेरुजू रकम
सि. नं.	खाताको नाम	श्रेस्ता अनुसार २०७८ असार मसान्तको बाँकी	बैंक स्टेटमेण्ट अनुसार २०७८ असार मसान्तको बाँकी	फरक	
१	सञ्चित कोष	१२२४२२	१२२४२२	०	
२	चालु खाता	२३८३०९७०.७०	२३८३०९७०.७०	०	
३	पूँजीगत खाता	१५६९५९.३९	१५६९५९.३९	०	
४	आन्तरिक राजधा खाता	११०६१	११०६१	०	
५	स्थानीय तह विविध कोष खाता	४७८४०९	४७८४०९	०	
६	प्रकोप व्य. कोष खाता	१६२०९६८	१६३०९६८	०	
७	धरौटी खाता	५३८७५०६	५३८६५०६	४९०००	
	जम्मा	३१६०५८८.०९	३१६०५८८.०९	४९०००	

५. आन्तरिक नियन्त्रण प्रणाली: स्थानीय सरकार सञ्चालन, ऐन २०७४ को दफा ७८ वमोजिम आन्तरिक नियन्त्रण प्रणाली तयार गरि लागु गर्नुपर्नेमा लागु गरेको पाइएन। यस सम्बन्धमा देखिएका अन्य व्यहोराहरु तपशित वमोजिम रहेका छन्।

- स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ अनुसार आफ्नो क्षेत्रभित्रको आधारभूत तथ्यांक संकलन, अभिलेखांकन र व्यवस्थापन गर्नुपर्नेमा गरेको पाइएन।
- पालिकाले एक आर्थिक वर्ष भित्र भएको आर्थिक कारोबारको अनुसुची १४ वमोजिमको ढाँचामा वार्षिक प्रतिवेदन तयार गरेको पाइएन।
- स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७५ वमोजिम एक आर्थिक वर्षमा खर्च हुन नसकी बाँकी रहेको रकम आर्थिक वर्षको अन्तमा स्थानीय तहको संचित कोषमा ट्रान्सफर गर्नुपर्नेमा आर्थिक वर्ष समाप्त भए पश्चात् पनि चालु खर्च खतामा रु. २३८३०९७०.७० पूँजीगत खर्च खातामा रु. १५६९५९.३९ समेत गरी रु २३९८६३२२.०९ मौजदात राखेको पाईयो।
- पालिकाले कार्यक्रमगत तथा योजनागत खाता राखेको पाइएन। साथै पालिकाबाट यस वर्ष संचालित कार्यक्रम तथा योजनाको कार्यान्वयन र सेवा प्रवाह समेतको वार्षिक कार्यक्रम अनुसारको प्रगति प्रतिवेदन तयार गरेको पाइएन।
- कार्यालयको श्रेष्ठा र वैक विचको हिसाव फरक परे वा नपरेको सम्बन्धमा वैक हिसाव मिलान विवरण तयार नगरेको कारण हिसाव मिलान भए नभएको सम्बन्धमा यकिन गर्न सकिएन।
- अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा १७ वमोजिम मध्यकालीन खर्च संरचना तयार गर्नुपर्नेमा पालिकाले सो वमोजिमको मध्यकालीन खर्चको संरचना तयार गरेको पाइएन।
- विषयगत क्षेत्रमा सञ्चालन हुने कार्यक्रममा बैठक भत्ता, भ्रमण भत्ता, तालिम, गोष्ठीतर्फ बढी केन्द्रीत भई वितरणमुखि रहेको पाईयो।
- वडा कार्यालयमा रहेका जिन्सी समान अभिलेख पालिकाको मूल जिन्सी खातामा अध्यावधिक गरेको पाइएन।
- जिन्सी निरिक्षण प्रतिवेदनमा उल्लेख भए अनुसार विभिन्न मालसामान मर्मत तथा लिलाम गर्नु पर्नेमा गरेको पाइएन।
- मुल्य अभिवृद्धि कर नियमावली २०५३ को नियम ६ क अनुसार ठेका सम्झौता र कर भुक्तानीको जानकारी सम्बन्धित आन्तरिक राजस्व कार्यालयलाई नदिई आर्थिक वर्षको अन्तमा

दफा	भौ.नं. मिति र व्यहोरा	बेरुज् रकम
	<p>मात्र दिइएको तथा इ टीडिएस नगरेको ।</p> <ul style="list-style-type: none"> कार्यालयले उद्देश्य प्राप्तिमा आइपर्ने सम्भावित जोखिमहरु पहिचान गरि निराकरणको प्रयास गरेको अभिलेख नराखेको । कुनै रकम भुक्तानी दिँदा रित पुगे वा नपुगेको जाँच गरी रसिद विल भर्पाइहरुमा सिलसिलेवार नम्वर राखि कार्यालय प्रमुखले तोकेको कर्मचारीले भुक्तानी भएको जनाउने छाप समेत लगाई दस्तखत गरी प्रमाणित गर्नुपर्नेमा सो अनुसार गरेको पाइएन । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ७ र ८ खरिद अनुसार गुरु योजना र वार्षिक खरिद योजना तयार गर्नुपर्नेमा तयार गरेको पाइएन । ठेक्काहरुको विस्तृत विवरण देखिने गरि ठेक्का खाता र कन्टिनेन्सी खाता राखेको पाइएन । स्थानीय भूमिकार सञ्चालन ऐन, २०७४ को दफा ७४ (२) अनुसार सार्वजनिक खरिद नियमावली बनाई लागू गर्न सक्ने व्यवस्था भएकोमा बनाएको पाइएन । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ अनुसार यस वर्ष कार्य सम्पन्न भएका आयोजना तथा कार्यक्रमहरु उपभोक्ता समितिलाई हस्तान्तरण गर्नुपर्नेमा गरेको पाइएन । संस्था दर्ता ऐन, २०३४ को दफा ३ अनुसार पालिकाबाट सञ्चालन भएका विभिन्न योजना निर्माण गर्न गठन गरेका उपभोक्ता समितिउक्त ऐनको व्यवस्था अनुसार मान्यता प्राप्त हुने गरी दर्ता गरेको पाइएन । सञ्चालित योजनाको सूचना पाटीमा आय-व्यय, अपेक्षित र वास्तविक लाभका साथै उपभोक्ताको योगदान र कार्यसम्पादन लगायतका विषयमा स्पष्ट गरी सरोकारवाला सहितको सार्वजनिक सुनुवाई र सार्वजनिक परीक्षणलाई अनिवार्य गर्नु गराउनु पर्नेमा अधिकांशतः पालना भएको पाइएन । वातावरण संरक्षणको एकीकृत दीर्घकालिन योजना तयार नगरेको पालिकाको विकास निर्माण व्यवस्थापन तथा सेवा प्रवाहका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक कर्मचारीको २७ जनाको दरबन्दी रहेकोमा ५ दरबन्दी रिक्त रहेको पाइयो । सुशासन व्यवस्थापन तथा सञ्चालन नियमावली २०६५ को दफा १४ अनुसार नागरिक वडापत्रमा उल्लेखित सेवाहरुको कार्यान्वयन स्थिती अनुगमन गर्न अनुगमन संयन्त्र तय गरेको पाइएन । निजामती सेवा ऐन २०४९ बमोजिम कार्य विवरण बनाई लागू गरेको पाइएन । सवारीको लगाबुक तयार पारेको देखिएन । जिन्सी निरीक्षण फाराम तयार पारेको देखिएन । रसिन नियन्त्रण खाता तयार पारेको देखिएन । सवारी कर भुक्तानी गर्दा जरीबाना तिरेको पाइयो । कन्टिनेन्सी खर्चको अभिलेख तयार पारेको देखिएन । निजामती सेवा ऐन, २०४९ को दफा ७ (ख) (२) बमोजिम तलबी प्रतिवेदन पारीत गराएर मात्र तलब भत्ता भुक्तानी गर्नुपर्नेमा पालकाले तलबी प्रतिवेदन पारीत नगरी रु. २७१२८३५२.९ तलब खर्च लेखेको पाइयो । तलबी प्रतिवेदन पारीत नहुँदा ग्रेड समेत यकिन हुन सकेन । मन्त्रालयको मिति २०७३।१२।२५ को आर्थिक कारोबार तथा खाता सञ्चालन सम्बन्धमा थप स्पष्ट पारिएको परिपत्रको दफा १७ बमोजिम यस पालिका तथा पालिकामा समाहित भएका साविकका गाउँ विकास समिति तथा नगरपालिकाको नाममा रहेको पेशकी तथा बेरुज् अभिलेख समायोजन भएको पालिकामा कायम गरी नियमानुसार पेशकी फछ्योट तथा बेरुजु 	

दफा	भौ.नं. मिति र व्यहोरा	बेरुजू रकम
	<p>सम्परीक्षण कार्य गर्नुपर्नेमा यस पालिकामा समाहित भएका साबिकका विषयगत कार्यालयको बेरुजू लगत तथा सम्परीक्षणको अभिलेख पालिकाले एकिन गरी अध्यावधिक नगरेकोले पालिकाले उक्त व्यवस्थाको कार्यान्वयन गर्नुपर्दछ ।</p> <p>तसर्थ पालिकाले आन्तरिक नियन्त्रण प्रणालीलाई तोकीए बमोजिम प्रभावकारी र विश्वशनीय बनाइ सेवा प्रवाह सुदृढ बनाउने तर्फ ध्यान दिनुपर्ने देखिन्छ ।</p>	
६.	<p>सम्पति हस्तान्तरण : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७, ९८ र १०४ अनुसार विषयगत कार्यालयको चल अचल सम्पत्ति, दायित्व तथा अभिलेख उक्त कार्यालयहरु समाहित भएका पालिकामा स्वतः हस्तान्तरण हुने व्यवस्था छ । यसरी हस्तान्तरण हुने सम्पूर्ण सम्पत्तिको अभिलेख तथा जिन्सी लगत खाता २०७५ असार मसान्त भित्र स्थानीय तहले तयार गरी प्रतिबेदन तयार गर्नुपर्ने व्यवस्था गरेकोमा यस पालिकाले सम्पत्तिको अभिलेख तथा जिन्सी लगत तयार नगरेको, कम्प्युटर, ल्यापटप, प्रिन्टर, मोबाईल फोन सेट र अन्य फर्निचर जस्ता मूल्यवान सामानहरु जिम्मेवारी सारेको पाइएन । यसरी जिन्सी मालसामानको आम्दानी नजनाउँदा जिन्सी मालसामानहरु हराउने र हिनामिना हुन सक्ने हुँदा खरिद गरिएका मालसामानहरुको प्रकृति अनुसार सम्बन्धित जिन्सी खातामा आम्दानी जनाई जिन्सी खाता अद्यावधिक गर्नुपर्दछ ।</p> <ul style="list-style-type: none"> बजेट तथा कार्यक्रम: 	
७.	<p>बजेट पेश, पारीत र अखित्यारी: - स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ म स्थानीय तहले आगामी आर्थिक वर्षको राजध र व्ययको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गते भित्र पेश गर्ने र यसरी पेश भएको बजेट छलफल गरी असार मसान्तभित्र सभाबाट पारीत गर्नुपर्ने व्यवस्था छ । सोही ऐनको दफा ७३ मा सभाबाट बजेट स्वीकृत भएको ७ दिनभित्र स्थानीय तहका प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अखित्यारी प्रदान गर्नुपर्ने व्यवस्था छ । यस स्थानीय तहमा उपाध्यक्ष श्री मिमा बुढाले मिति २०७७।३।१० गते रु. ४१ करोड ५७ लाख ९४ हजारको बजेट सभा समक्ष पेश गरेकोमा मिति २०७७।३।२५ मा पारीत भएको छ । यसैगरी स्थानीय तहका प्रमुखले मिति २०७७।४।२३ मा प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अखित्यारी प्रदान गरेको देखिन्छ ।</p>	
८.	<p>बजेट सीमा निर्धारण समिति : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६६(१) बमोजिम पालिकामा प्राप्त हुने आन्तरिक आय, राजध बौँडफौँडबाट प्राप्त हुने रकम, अनुदान, ऋण र अन्य आयको प्रक्षेपण तथा सोको सन्तुलित वितरणको खाका र बजेट सीमा निर्धारण गर्न ७ सदस्यीय स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति गठनको व्यवस्था छ । उक्त समितिले आयको प्रक्षेपण, साधनको सन्तुलित वितरणको खाका, बजेटको कूल सीमा, बजेटको क्षेत्रगत सीमा निर्धारण, बजेट तथा कार्यक्रमको प्राथमिकीकरण, विषयक्षेत्रगत बजेट तर्जुमा मार्गदर्शन तय गर्नुपर्ने जस्ता कार्यहरु फाल्गुन महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने र बजेट प्रक्षेपण गर्दा बजेट वर्षपद्धिको थप दुई वर्षको समेत प्रक्षेपण तयार गर्नुका साथै तयार भएको आगामी आर्थिक वर्षको बजेट सीमा प्रमुख प्रशासकीय अधिकृतले चैत्र १५ गतेभित्र पालिकाका विषयगत शाखा तथा वडा समितीलाई उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था रहेकोमा पालिकाले समितिको गठन गरेको छैन । ऐनमा व्यवस्था भएअनुसार बजेट सीमालगायत क्षेत्रगत विषय समेटी बजेट प्रक्षेपण सम्बन्धी नियम तथा कार्यविधि तर्जुमा एवं सोको पालनामा सम्बन्धित पदाधिकारीको ध्यान जानुपर्दछ ।</p>	
९.	<p>बजेट तथा कार्यक्रम तर्जुमा : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६७ (१) मा ४ सदस्यीय बजेट तथा कार्यक्रम तर्जुमा समिति गठन गरी आगामी वर्षको नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, कार्यक्रमको प्राथमिकीकरण, विषय क्षेत्रगत कार्यक्रम, योजना तथा कार्यक्रममा दोहोरोपना हुन</p>	

दफा	भौ.नं. मिति र व्यहोरा	बेरुजू रकम																														
	नदिई आपसी तादाम्यता तथा परिपुरकता कायम गर्नुपर्ने व्यवस्था अनुसार समिति गठन गरेको भएता पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यक्रमको प्राथमिकरण, कार्यक्रमबीच परिपुरकता कायम गरेको समेत नदेखिएकाले बजेट तर्जुमा गर्दा ऐनमा भएको व्यवस्थाको परिपालनामा ध्यान दिनुपर्दछ ।																															
१०.	गत वर्षको दायित्व:- आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ४० (७) बमोजिम चालु वर्षको बजेटले नखाम्ने गरी खर्च गर्न नहुने र खर्च भएको अवस्थामा कार्यालय प्रमुख र सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट शावण १५ गतेभित्र भुक्तानी बाँकीको विवरण प्रमाणित गरी राख्नु पर्ने व्यवस्था छ । स्थानीय तहले २०७६/०७७ मा बिभिन्न संस्था, उपभोक्ता समिति, फर्महरुलाई रु. ४५१८८४०.४.२४ भुक्तानी दिन बाँकी रहेको विवरण राखी कार्यालय प्रमुखबाट प्रमाणित गराएको आधारमा यो वर्ष (२०७७/७८) को बजेटमा गत वर्षको भुक्तानीको लागि बजेट व्यवस्था नगरेको अवस्थामा समेत उक्त रकम भुक्तानी गरेको पाइयो । बार्षिक बजेटले नखाम्ने गरी योजना एवं कार्यक्रमको लागि सम्झौता गरेको कारण निकै ठुलो रकम भुक्तानी दिन बाँकी रहेको देखिएकोले बार्षिक बजेटले बहुवर्षीय कार्यक्रम स्वीकृत गरेको अवस्थामा बाहेक यस प्रकारको दायित्व सिर्जना हुने गरी खर्च नगर्न व्यवस्था मिलाउनु पर्दछ ।																															
११.	चौमासिक खर्चको विवरण: आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम २३ बमोजिम स्वीकृत भएको कार्यक्रममा नियम २५ बमोजिम चौमासिक प्रगति विवरण बनाई पेश गर्नुपर्ने र चौमासिक लक्ष्य तथा कार्यक्रम बमोजिम कार्य सम्पादन सम्पन्न गरी कार्यक्रम कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ । पालिकाले उपलब्ध गराएको विवरण अनुसार चौमासिक खर्चको स्थिति देहाय बमोजिम छ । वर्षान्तमा हतारमा काम गराउँदा कामको गुण्डूतरमा असर पर्ने देखिएकोले नियममा भएको व्यवस्था अनुरूप आषाढमा खर्च गर्ने परिपाटीमा नियन्त्रण गर्नुपर्दछ ।																															
	<table border="1"> <thead> <tr> <th></th><th>प्रथम चौमासिक</th><th>दोस्रो चौमासिक</th><th>तेश्रो चौमासिक</th><th>आषाढ महिना</th></tr> </thead> <tbody> <tr> <td>१ चालु खर्चतर्फ</td><td>२१५१९४</td><td>४६७७२</td><td>५४०९७</td><td>११४३२४</td></tr> <tr> <td>२ पूँजीगत खर्च</td><td>१६१७३९</td><td>६३५८</td><td>५२९५९</td><td>१०२४२२</td></tr> <tr> <td>जम्मा</td><td>३७६९३३</td><td>५३१३०</td><td>१०७०५७</td><td>२१६७४६</td></tr> <tr> <td>प्रतिशत</td><td>१००</td><td>१४.१०</td><td>२८.४०</td><td>५७.५०</td></tr> <tr> <td></td><td></td><td></td><td></td><td>३३.२२</td></tr> </tbody> </table> <p>पालिकाले उपलब्ध गराएको विवरण अनुसार बार्षिक रु. ३७ करोड ६९ लाख ३३ हजार निकासा भएकोमा प्रथम चौमासिकमा रु. ५ करोड ३१ लाख ३० हजार अर्थात् १४.१० प्रतिशत, दोश्रो चौमासिकमा रु. १० करोड ७० लाख ५७ हजार अर्थात् २८.४० प्रतिशत र तेश्रो चौमासिकमा रु. २१ करोड ६७ लाख ४६ हजार अर्थात् ५७.५० प्रतिशत खर्च गरेको देखिएको छ । यसरी नै आषाढ महिनामा मात्र रु. १२ करोड ५२ लाख ४७ हजार अर्थात् ३३.३२ प्रतिशत खर्च देखिनुले आषाढमा आएर खर्चको चाप बढेको देखिएकाले सन्तुलित खर्च व्यवस्थापन भएको देखिएन । स्वीकृत कार्यक्रम अनुसार चौमासिक रुपमा सन्तुलित खर्च हुने गरी कार्यक्रम कार्यान्वयन गरिनु पर्दछ ।</p>		प्रथम चौमासिक	दोस्रो चौमासिक	तेश्रो चौमासिक	आषाढ महिना	१ चालु खर्चतर्फ	२१५१९४	४६७७२	५४०९७	११४३२४	२ पूँजीगत खर्च	१६१७३९	६३५८	५२९५९	१०२४२२	जम्मा	३७६९३३	५३१३०	१०७०५७	२१६७४६	प्रतिशत	१००	१४.१०	२८.४०	५७.५०					३३.२२	
	प्रथम चौमासिक	दोस्रो चौमासिक	तेश्रो चौमासिक	आषाढ महिना																												
१ चालु खर्चतर्फ	२१५१९४	४६७७२	५४०९७	११४३२४																												
२ पूँजीगत खर्च	१६१७३९	६३५८	५२९५९	१०२४२२																												
जम्मा	३७६९३३	५३१३०	१०७०५७	२१६७४६																												
प्रतिशत	१००	१४.१०	२८.४०	५७.५०																												
				३३.२२																												
१२.	क्षेत्रगत बजेट र खर्चको स्थिति: स्थानीय तहको एकीकृत, समानुपातिक र दिगो विकासका क्षेत्रगत रुपमा समानुपातिक बजेट विनियोजन गरी खर्च गर्नुपर्ने हुन्छ । यस पालिकाको २०७७/७८ को क्षेत्रगत बजेट रु. खर्चको स्थिति देहाय अनुसार रहेको देखिन्छ ।																															
	<table border="1"> <thead> <tr> <th>मुख्यक्षेत्र</th><th>बार्षिक बजेट</th><th>खर्चरकम</th><th>कुल खर्च मध्ये प्रतिशत</th></tr> </thead> <tbody> <tr> <td>आर्थिक विकास</td><td>६६३९२७९५</td><td>६०८९५३७१</td><td>१६.१६</td></tr> <tr> <td>पूर्वाधार विकास</td><td>६३६५७९०९</td><td>५५९३३२२२.०९</td><td>१४.८४</td></tr> </tbody> </table>	मुख्यक्षेत्र	बार्षिक बजेट	खर्चरकम	कुल खर्च मध्ये प्रतिशत	आर्थिक विकास	६६३९२७९५	६०८९५३७१	१६.१६	पूर्वाधार विकास	६३६५७९०९	५५९३३२२२.०९	१४.८४																			
मुख्यक्षेत्र	बार्षिक बजेट	खर्चरकम	कुल खर्च मध्ये प्रतिशत																													
आर्थिक विकास	६६३९२७९५	६०८९५३७१	१६.१६																													
पूर्वाधार विकास	६३६५७९०९	५५९३३२२२.०९	१४.८४																													

दफा	भौ.नं. मिति र व्यहोरा				बेरुजु रकम
	सामाजिक विकास	१९१७३५०३२	१७१६३७३२१.४२	४५.५४	
	संस्थागत विकास, सेवा प्रवाह र सुशासन	५२६१५००	४७८०२८९	१.२७	
	अन्य कार्यालय सञ्चालन तथा प्रशासनिक	८८७४७४४४	८३६८६४८६.७०	२२.२	
	जम्मा	४१५७९४६८०	३७६९३२६९०		
	उपरोक्त विवरण अनुसार सभाले विनियोजन गरेको बजेट मध्ये सामाजिक विकास क्षेत्रमा सबैभन्दा बढी ४५.५४ प्रतिशत र संस्थागत विकास, सेवा प्रवाह र सुशासन क्षेत्रमा सबै भन्दा घटी १.२७ प्रतिशत रहेको छ ।				
१३.	खर्च विश्लेषण: पालिकाले यस वर्ष कुल आन्तरिक आयबाट रु. ४३१७७४१ राजस्व बाँडफाँड र अनुदानबाट रु. ३७२७१४९४९.२१ समेत जम्मा रु. ३७७०३२६९०.२१ आम्दानी भएकोमा चालुतर्फ रु. २१५५९४००० र पूँजिगततर्फ रु. १६१७३९००० समेत रु. ३७६९३३००० खर्च भएको छ । खर्च मध्ये आन्तरिक आयको हिस्सा १.१५ प्रतिशत रहेको छ । यसवर्ष पदाधिकारी सुविधामा रु. ५१०७००० खर्च भएको छ जुन आन्तरिक आयको ११८.२८ प्रतिशत रहेको छ । पालिकालाई प्राप्त भएको सबै अनुदान र राजस्व बाँडफाँडको रकमबाट ५७.०९ प्रतिशत चालु र ४२.९१ प्रतिशतमात्र पूँजिगत निर्माणमा खर्च भएको देखिन्छ । यसबाट पालिकाहरूले बिकास निर्माण कार्यक्रम सञ्चालनमा न्युन खर्च गरी प्रशासनिक कार्यालयमा बढिए खर्च गरेको देखिन्छ । प्रशासनिक खर्च नियन्त्रण गर्दै प्राप्त अनुदान र राजस्व बाँडफाँडको रकम अधिकरूपमा बिकास निर्माणमा परिचालन गरिनुपर्दछ ।				
१४.	लक्ष्य प्रगति : कार्यालयले चौमासिक र बार्षिक स्तरको प्रगति विवरण बनाई पेश गर्नुपर्नेमा कार्यालयले सञ्चालन गरेका स्थानीय स्तर, जिल्ला तथा केन्द्रिय स्तरका योजनाको नियम बमोजिमको ढाँचामा चौमासिक प्रगति विवरण तयार गरेको देखिएन । बजेट खर्च गर्ने तथा खर्चको तोकिएको ढाँचामा बार्षिक प्रगति तयार नगर्ने प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवार बनाउनु पर्दछ ।				
	संगठन तथा कर्मचारी व्यवस्थापन:				
१५.	प्रशासकीय संगठन र कर्मचारी व्यवस्थापन:- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ बमोजिम स्थानीय तहको कार्यबोझ, राजस्व क्षमता, खर्चको आकार र स्थानीय आवश्यकता समेतलाई ध्यानमा राखी कर्मचारी समायोजन भएपछि मात्र संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा स्थानीय तहमा संगठन संरचना कायम हुने व्यवस्था छ । पालिकामा प्रमुख प्रशासकीय अधिकृत सहित ३२ दरबन्दी स्वीकृत रहेकोमा लेखापरीक्षण अवधिसम्म २७ जना पदपूर्ति भएको देखिन्छ । लेखापरीक्षणको क्रममा प्राप्त विवरण अनुसार कार्य व्यवस्थापनका दृष्टिकोणले महत्वपूर्ण मानिएका प्रमुख प्रशासकीय अधिकृत, इन्जीनियर र जनस्वास्थ्य अधिकृत सहित ५ पदहरू रिक्त रहेका छन् । पदपूर्तिमध्ये इन्जीनियर सहित ११ जना करारका कर्मचारी राखी पदपूर्ति गरिएको छ । स्वीकृत दरबन्दी बमोजिम जनशक्तिको पूर्णता नहुँदा विषयगत कार्यक्रम सञ्चालन, सेवा प्रवाह तथा पालिकाको समग्र कार्य सम्पादनमा असर परेको स्थिति छ । तसर्थ, रिक्त पदहरू यथाशक्य छिटो पूर्ति गरी सेवा प्रवाह प्रभावकारी बनाउनु पर्दछ ।				
१६.	करार कर्मचारी:- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र०र कार्यबोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्वेक्षणको आधारमा स्थायी प्रकृतिको कामको र सेवा करारबाट लिईने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था छ । तर पालिकाले विभिन्न पदमा १२१ जना करार कर्मचारीहरू राखी रु २,४८,२५,६५४ खर्च लेखेको छ । त्यसैगरी सोही ऐनको दफा ८३(८) बमोजिम पालिकाले नगर प्रहरी, सवारी चालक, सयश,				११३०४६८०

दफा	भौ.नं, मिति र व्यहोरा	बेरुजू रकम																										
	कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रिसियन, चौकिदार, मालि, बगैचे लगायतका पदमा मात्र करारवाट सेवा लिन सकिने व्यवस्था गरेको छ । स्थानीय तहले माथि उल्लेखित पद वाहेकको विभिन्न करार नियुक्ति गरी वर्षभरीमा रु.११३०४६८० भुक्तानी गरेको अनियमित देखिएको रु.																											
१७.	कल्याण कोषः- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ बमोजिम स्थानीय तहले स्थानीय सेवाका आफ्नो दरबन्दीमा कार्यरत प्रत्येक कर्मचारीले खाईपाई आएको मासिक तलबबाट १० प्रतिशत रकम कट्टा गरी सो रकम बराबरले हुन आउने रकम थप गरी जम्मा गर्नुपर्ने व्यवस्था छ । पालिकाले साविक स्थानीय निकायबाट समायोजन भई आएका कर्मचारीहरुको हकमा मात्र १० प्रतिशत रकम कट्टी गरी कल्याणकोषमा रकम जम्मा गरेको छ । स्थानीय तहमा कार्यरत सबै कर्मचारीहरुको कल्याण कोष स्थापना गरिनु पर्दछ ।																											
१८.	स्थानीय तथ्याङ्क अभिलेख तथा स्रोत नक्साङ्कन : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ बमोजिम स्थानीयतहले आफ्नो क्षेत्रभित्रको आधारभूत तथ्याङ्क संकलन, अभिलेख र सोको व्यवस्थापन गर्नुपर्ने तथा आफ्नो क्षेत्रभित्रको शैक्षिक, भौगोलिक अवस्था, प्राकृतिक श्रोत अन्तर्गत खानी, जंगल तथा अन्य श्रोत, पूर्वाधार अन्तर्गत सडक, पुल, खानेपानी लगायतको अभिलेख तथा श्रोत नक्साङ्कनसहितको पालिकाको प्रोफाइल तयार गर्नुपर्ने व्यवस्था छ । पालिकाले स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून र सोको मापदण्ड बनाएको तथा स्रोत नक्साङ्कन गरेको देखिएन । स्थानीय तहका हरेक प्राथमिकीकरणका क्रियाकलाप सञ्चालनमा तथ्याङ्कले महत्वपूर्ण भूमिका खेल्ने हुँदा सोको संकलन र अभिलेख राख्ने कार्यमा पहल हुनु आवश्यक छ । तथ्याङ्कवेगर प्राथमिकतामा राखिएका योजना, बजेट, प्रक्रिया र कार्यान्वयनले उचित सार्थकता नपाउने हुँदा यस तर्फ पालिकाले अभिलेख व्यवस्थापनमा ध्यान दिनुपर्दछ ।																											
१९.	वडा सचिवको पदपूर्ति : पालिका अन्तर्गतिका वडा कार्यालयबाट संचालित सेवा प्रवाहमा महत्वपूर्ण भूमिका रहेका वडा सचिवको दरबन्दी र पदपूर्तिको अवस्था देहाय बमोजिम छ । दरबन्दी अनुसार पदपूर्ती गरिनु पर्दछ ।																											
२०.	<table border="1"> <thead> <tr> <th>वडा संख्या</th> <th>वडा सचिवको दरबन्दी</th> <th>वडा सचिवको पदपूर्ति</th> <th>रिक्त वडा सचिव</th> </tr> </thead> <tbody> <tr> <td>५</td> <td>५</td> <td>४</td> <td>१</td> </tr> </tbody> </table> <p>सेवा प्रवाहको स्थिति : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ अनुसार स्थानीय तहले आफ्नो अधिकारक्षेत्र भित्रका विषयमा ऐन बनाउन तथा सोको अधिनमा रही आवश्यकता अनुसार नियम, निर्देशिका, कार्यविधि र मापदण्ड बनाई कार्यान्वयनमा ल्याउन सक्ने व्यवस्था अनुसार ३५ बटा ऐन, ७ बटा नियमावली, ५३ बटा कार्यविधि र ११ बटा निर्देशिका स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । यस वर्ष पालिकाबाट निम्नअनुसार सेवा प्रवाह गरेको विवरण प्राप्त भएको छ :</p> <table border="1"> <thead> <tr> <th>विवरण</th> <th>जम्मा</th> </tr> </thead> <tbody> <tr> <td>स्वीकृत घरनक्सा दर्ता पास</td> <td>०</td> </tr> <tr> <td>पञ्चिकरणर्फ</td> <td></td> </tr> <tr> <td>जन्मदर्ता</td> <td>११८०</td> </tr> <tr> <td>मृत्युदर्ता</td> <td>६७</td> </tr> <tr> <td>बसाईसराई दर्ता</td> <td>६</td> </tr> <tr> <td>विवाह दर्ता</td> <td>७९</td> </tr> <tr> <td>सम्बन्धविच्छेद दर्ता</td> <td>०</td> </tr> <tr> <td>पूर्वाधार विकास सडक निर्माण</td> <td></td> </tr> </tbody> </table>	वडा संख्या	वडा सचिवको दरबन्दी	वडा सचिवको पदपूर्ति	रिक्त वडा सचिव	५	५	४	१	विवरण	जम्मा	स्वीकृत घरनक्सा दर्ता पास	०	पञ्चिकरणर्फ		जन्मदर्ता	११८०	मृत्युदर्ता	६७	बसाईसराई दर्ता	६	विवाह दर्ता	७९	सम्बन्धविच्छेद दर्ता	०	पूर्वाधार विकास सडक निर्माण		
वडा संख्या	वडा सचिवको दरबन्दी	वडा सचिवको पदपूर्ति	रिक्त वडा सचिव																									
५	५	४	१																									
विवरण	जम्मा																											
स्वीकृत घरनक्सा दर्ता पास	०																											
पञ्चिकरणर्फ																												
जन्मदर्ता	११८०																											
मृत्युदर्ता	६७																											
बसाईसराई दर्ता	६																											
विवाह दर्ता	७९																											
सम्बन्धविच्छेद दर्ता	०																											
पूर्वाधार विकास सडक निर्माण																												

दफा	भौ.नं, मिति र व्यहोरा						बेरुजू रकम				
	कालोपत्रे सडक निर्माण		०								
	कालोपत्रे सडक मर्मत		०								
	ग्रामेल सडक निर्माण		१०.३७								
	ग्रामेल सडक मर्मत		१९.३८								
	स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार पालिकाबाट प्रदान गरिने सेवा प्रवाहमध्ये पञ्चिकरण बाहेकका अन्य सेवा सञ्चालनमा सन्तोषजनक देखिएन।										
२१.	योजना छनौट र कार्यान्वयन : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २४ बमोजिम स्थानीय तहले योजना बनाउँदा सहभागितामूलक, उत्पादनमूलक र प्रतिफल प्राप्त हुने प्रगतिका योजना छनौट गरि प्राथामिकीकरण गर्नुपर्ने व्यवस्था छ। सभाबाट स्वीकृत बार्षिक नगर विकास योजना २०७७/७८ को अध्ययन गर्दै पालिकाले स्वीकृत गरी सञ्चालन गरेको अधिकांश योजना न्यून बजेट भएका र लागत प्रभावी हुने किसिमले सञ्चालन गरेको पाइएन। पालिकाले यस वर्ष सञ्चालन गरेका योजना देहाय अनुसार छन्।										
	रु. १ लाख सम्म	रु. १ लाख देखि २ लाखसम्म	रु. २ लाखदेखि ५ लाखसम्मका	रु. ५ लाख देखि १० लाखसम्मका	रु. १० देखि ५० लाखसम्म	५० लाख भन्दा बढी	जम्मा				
	२४	११	१८	११	१२	१८	९४				
	उपरोक्त विवरण अनुसार पालिकाले यस वर्ष जम्मा ९४ वटा योजना सञ्चालन गरेकोमा रु. १ लाख भन्दा मुनिका मात्र २४ अर्थात् २५.५३ प्रतिशत योजनाहरु रहेका छन्। त्यसैले साना रकमका धेरै योजनाहरु सञ्चालन गर्दा कार्यालयको जनशक्ति वर्षे भरि योजना व्यवस्थापनमा खटिनु पर्ने, सञ्चालित योजनाबाट चालु प्रकृतिका कार्यमा बढी खर्च भई लागत प्रभावी नहुने तथा निर्माण कार्यको गुणस्तरमा समेत नकारात्मक असर पर्ने अवस्थातर्फ ध्यान दिनु पर्दछ।										
	• कानून निर्माण एंव कार्यान्वयन:										
२२.	कानून र सञ्चालन स्थिति:- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ अनुसार स्थानीय तहहरूले आफ्नो अधिकारक्षेत्र भित्रका विषयमा ऐन तथा सो को अधिनमा रही नियम निर्देशिका, कार्यविधि र मापदण्ड बनाई कार्यान्वयनमा ल्याउन सक्ने व्यवस्था छ। जस अनुसार स्थानीय तह सञ्चालनको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ३० नमूना कानूनहरु बनाई उपलब्ध गराएकोमा यस पालिकाले हालसम्म ३५ वटा ऐन, ७ वटा नियमावली, ५३ कार्यविधि र ११ वटा निर्देशिका लगायत १०६ वटा कानून निर्माण गरी कार्यान्वयनमा ल्याएको छ। पालिकालाई आवश्यक पर्ने कानून तर्जुमा गरी कार्यान्वयन गरिनु पर्दछ।										
२३.	न्यायिक समिति:- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ देखि ५३ सम्म न्यायिक समितिको अधिकार क्षेत्र तथा न्याय सम्पादन प्रक्रियाको व्यवस्था गरेको छ। समितिमा परेको उजुरी मध्ये मेलमिलाप प्रकृतिका आधारमा विवाद द दर्ता भएको ३ महिनाभित्र टुङ्गो लगाउने व्यवस्था छ। तर लेखापरीक्षणको क्रममा प्राप्त विवरण अनुसार गतबर्ष फछ्यौट वा कारबाही किनारा गरी टुङ्गो लगाउन बाँकी ५ र यो बर्ष थप भएको ३ गरी कुल द विवाद दर्ता भएकोमा २ वटा मात्र फछ्यौट भई ६ बाँकी देखिन्छ। न्याय सम्पादन प्रक्रियालाई ऐनले तोकेको म्यादभित्र फछ्यौट वा कारबाही किनारा गरी टुङ्गो लगाउनुपर्दछ।										
	पदाधिकारी सुविधा:										
२४.	स्वकीय सचिव र सल्लाहकार:- सुदूरपश्चिम प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा ५२००००										

दफा	भौ.नं, मिति र व्यहोरा	बेरुजू रकम																																																																																
	सम्बन्धी ऐन, २०७५ (पहिलो संशोधन समेत) मा यस प्रदेशमा स्थानीय तहका प्रमुख तथा उप प्रमुखले स्वकीय सचिव/सल्लाहकार राख्न पाउने व्यवस्था गरेको छैन् । त्यसैगरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ (८) मा तोकिएको भन्दा फरक पदमा कर्मचारी पदपूर्ति गर्ननहुने उल्लेख छ । तर गाउँपालिकाले कानुन अधिकृतको रूपमा अधिकृत स्तर तलब भत्ता भुक्तानी हुने गरी श्री सुविस्त बहादुर शाहीलाई नियुक्त गरी मासिक रु. ४०००० का दरले रु. ५२०००० भुक्तानी भएको छ । तसर्थ, नियमावली वितरीत भएको खर्च अनियमित देखिएको रु.																																																																																	
२५.	स्थानीय तहका पदाधिकारी सुविधा : नेपालको संविधानको धारा २२७ मा गाँउ सभा तथा नगरसभाका सदस्यले पाउने सुविधाका सम्बन्धमा प्रदेश कानून बमोजिम हुने व्यवस्था अनुसार सुदूरपश्चिम प्रदेश संसदले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७५ जारी गरेको छ । उक्त ऐनमा भएको व्यवस्था अनुसार पालिकाबाट देहाय बमोजिम रु. ५१०७००० सुविधा बापत भुक्तानी भएको छ ।																																																																																	
	<table border="1"> <thead> <tr> <th>सि.नं</th><th>विवरण</th><th>प्रमुख/ अध्यक्ष</th><th>उपप्रमुख/ उपाध्यक्ष</th><th>बडाअध्यक्ष ५ जना</th><th>कार्यपालिका सदस्य ५ जना</th><th>सभाका सदस्य १५</th><th>जम्मा</th></tr> </thead> <tbody> <tr> <td>१</td><td>बैठक भत्ता</td><td>२६५००</td><td>१६०००</td><td>१२९५००</td><td>१३१५००</td><td></td><td>३०३५००</td></tr> <tr> <td>२</td><td>यातायात खर्च</td><td>८००००</td><td>७२०००</td><td>१२००००</td><td></td><td></td><td>२७२०००</td></tr> <tr> <td>३</td><td>टेलिफोन, सोफाइल</td><td>७२०००</td><td>६००००</td><td>२१००००</td><td>१८००००</td><td>३६००००</td><td>८८२०००</td></tr> <tr> <td>४</td><td>पुस्तक, पत्रीका, इन्टरनेट</td><td>६००००</td><td>५४०००</td><td>२४००००</td><td>१८००००</td><td>३६००००</td><td>८९४०००</td></tr> <tr> <td>५</td><td>समन्वय तथा सहजीकरण</td><td>१०८०००</td><td>८४०००</td><td>३०००००</td><td>३०००००</td><td>५४००००</td><td>१३३२०००</td></tr> <tr> <td>६</td><td>अतिथि सत्कार</td><td>१२००००</td><td>१०८०००</td><td>४२००००</td><td></td><td></td><td>६४८०००</td></tr> <tr> <td>७</td><td>खानेपानी/विजुली/ सरसफाई</td><td>४२०००</td><td>३६०००</td><td>१२००००</td><td>१८००००</td><td>१८००००</td><td>४९८०००</td></tr> <tr> <td>८</td><td>चाडपर्व खर्च</td><td>२५०००</td><td>२२५००</td><td>८००००</td><td>४५०००</td><td>१०५०००</td><td>२७७५००</td></tr> <tr> <td></td><td>जम्मा</td><td>५३३५००</td><td>४५२५००</td><td>१६१९५००</td><td>१५६५००</td><td>१५४५०००</td><td>५१०७०००</td></tr> </tbody> </table>	सि.नं	विवरण	प्रमुख/ अध्यक्ष	उपप्रमुख/ उपाध्यक्ष	बडाअध्यक्ष ५ जना	कार्यपालिका सदस्य ५ जना	सभाका सदस्य १५	जम्मा	१	बैठक भत्ता	२६५००	१६०००	१२९५००	१३१५००		३०३५००	२	यातायात खर्च	८००००	७२०००	१२००००			२७२०००	३	टेलिफोन, सोफाइल	७२०००	६००००	२१००००	१८००००	३६००००	८८२०००	४	पुस्तक, पत्रीका, इन्टरनेट	६००००	५४०००	२४००००	१८००००	३६००००	८९४०००	५	समन्वय तथा सहजीकरण	१०८०००	८४०००	३०००००	३०००००	५४००००	१३३२०००	६	अतिथि सत्कार	१२००००	१०८०००	४२००००			६४८०००	७	खानेपानी/विजुली/ सरसफाई	४२०००	३६०००	१२००००	१८००००	१८००००	४९८०००	८	चाडपर्व खर्च	२५०००	२२५००	८००००	४५०००	१०५०००	२७७५००		जम्मा	५३३५००	४५२५००	१६१९५००	१५६५००	१५४५०००	५१०७०००	
सि.नं	विवरण	प्रमुख/ अध्यक्ष	उपप्रमुख/ उपाध्यक्ष	बडाअध्यक्ष ५ जना	कार्यपालिका सदस्य ५ जना	सभाका सदस्य १५	जम्मा																																																																											
१	बैठक भत्ता	२६५००	१६०००	१२९५००	१३१५००		३०३५००																																																																											
२	यातायात खर्च	८००००	७२०००	१२००००			२७२०००																																																																											
३	टेलिफोन, सोफाइल	७२०००	६००००	२१००००	१८००००	३६००००	८८२०००																																																																											
४	पुस्तक, पत्रीका, इन्टरनेट	६००००	५४०००	२४००००	१८००००	३६००००	८९४०००																																																																											
५	समन्वय तथा सहजीकरण	१०८०००	८४०००	३०००००	३०००००	५४००००	१३३२०००																																																																											
६	अतिथि सत्कार	१२००००	१०८०००	४२००००			६४८०००																																																																											
७	खानेपानी/विजुली/ सरसफाई	४२०००	३६०००	१२००००	१८००००	१८००००	४९८०००																																																																											
८	चाडपर्व खर्च	२५०००	२२५००	८००००	४५०००	१०५०००	२७७५००																																																																											
	जम्मा	५३३५००	४५२५००	१६१९५००	१५६५००	१५४५०००	५१०७०००																																																																											
२६.	खाना तथा विविध खर्चः- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ । तर पालिकाले यस वर्ष खाना तथा विविधतर्फ रु. ८,८०,३७०/- खर्च गरेको छ । औचित्यविहीन खाना तथा विविधतर्फ भएको खर्चलाई नियन्त्रण गर्नु पर्दछ ।																																																																																	
२७.	आर्थिक सहायता:- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहको रकमबाट आर्थिक सहायता, चन्दा, पुरस्कार एवं संस्थागत अनुदान वितरण गर्ने पाउने व्यवस्था रहेको देखिएन् । तर पालिकाले यस वर्ष रु. ११,५४,९००/- आर्थिक सहायता वितरण गरेको छ । सहायता वितरण गर्ने कार्यविधि बेगर आर्थिक सहायता खर्च लेखे कार्यमा नियन्त्रण गर्नुपर्दछ ।																																																																																	
	अनुदान फिर्ता, वितरण र उपयोग:																																																																																	
२८.	अनुदान फिर्ता: - संघीय एवं प्रदेश सरकारको कानून एवं कार्यविधि बमोजिम ती निकायबाट स्थानीय तहमा प्राप्त हुने सम्पुरक वाहेका अनुदान खर्च नभई बाँकी रहेको अवस्थामा सम्बन्धित निकायमा फिर्ता गर्नुपर्ने व्यवस्था रहेको छ । प्राप्त विवरण (सुन्नको अनुसूची १२ र २१) अनुसार २०७७ असार ६.२६	२६०२६९३																																																																																

दफा	भौ.नं. मिति र व्यहोरा						बेरुजू रकम
	मसान्तमा देहाय बमोजिमको अनुदान खर्च नभई बाँकी रहेकोमा फिर्ता गरेको पाइएन । खर्च नभई बाँकी रहेको रु. २६०२६९३६.२६ निम्नानुसारको रकम सम्बन्धित निकायमा फिर्ता गर्नुपर्ने रु.						
	अनुदान गर्ने निकाय	प्रदान प्रकार	अनुदानको प्रकार	प्रास रकम	खर्च रकम	फिर्ता रकम	बाँकी रकम रु.
	संघीय सरकार	शास्त्र	१६८३५२०८०	१६९९७४५०.२९	०	७९५४६२९.७१	
		विषेश	२४००००००	१४१८२९९९.४५	०	९८१७०००.५५	
		सम्पूरक	१८४०००००	१५२११७२०	०	३१८८२८०	
	प्रदेश सरकार	शास्त्र	२२०६०००	२२०६०००	०	०	
		विषेश	६८०००००	४८२३१०७	०	१९७६८९३	
		सम्पूरक	१२८०००००	८०९८६७	०	३८९०९३३	
	जम्मा		२३२४५८०८०	२०६५३९९४३.७४		२६०२६९३६.२६	
२९.	अनुदानको अनुगमन:- सार्वजनिक निकायबाट उपलब्ध गराईएको अनुदानको सही सदुपयोग भए नभएको एकीन गर्न अनुदान उपलब्ध गराउने निकायले समय समयमा अनुगमन गर्नुपर्दछ । तर पालिकाले देहाय अनुसार कृषि, पशु, शैक्षिक सेवा, सामान खरिदमा रु. ३८०९४०० तथा बिभिन्न सहकारी संस्थालाई बीउ, पूँजी तथा अनुदानमा रु. २३७५००० गरी रु. ६९७६४०० अनुदान खर्च लेखेको छ । तर पालिकाबाट वितरण भएको अनुदानको सही सदुपयोग भए नभएको सम्बन्धमा अनुगमन तथा सोबाट प्राप्त उपलब्धी मापन गरेको छैन् । साथै अनुदान सम्बन्धमा स्थानीय अनुदान नीति तय गरेका छैन् । तसर्थ, अनुगमनलाई प्रभावकारी बनाई संघ, प्रदेश तथा स्थानीय तहबाट वितरण हुने अनुदानमा दोहोरोपना नहुने गरी अनुदानग्राहीको जीबनस्तरमा सुधार आएको यकिन गरी रकमको पूर्ण सदुपयोग गराउनेतर्फ ध्यान दिनुपर्दछ ।						
३०.	नाफामूलक संस्थालाई अनुदान:- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७६ वितरणमुखी खर्चलाई नियन्त्रण गर्दै संघ तथा प्रदेश सरकारबाट प्राप्त रकमलाई स्थानीय पूर्वाधार विकास तथा दीर्घकालीन पूँजी निर्माण हुने कार्यमा खर्च गर्नु पर्दछ । जसबाट नाफा कमाउने उद्देश्यले स्थापित संस्थालाई अनुदान उपलब्ध गराउन मिल्दैन् । यदि उपलब्ध गराउने हो भने पनि सार्वजनिक रूपमा निःशुल्क वा न्युन शुल्कमा सेवा उपलब्ध गराउने सुनिश्चित हुनु पर्दछ । यस स्थानीय तहले यो वर्ष देहाय अनुसारका नाफामूलक संस्थालाई रु. २३७५००० अनुदान उपलब्ध गराएको छ । त्यसबाट उपरोक्त बमोजिम सेवा प्रबाह हुने सुनिश्चित छैन् ।						
	सि.नं.	अनुदान पाउने संस्थाको नाम	प्रयोजन	अनुदान रकम			
	१	स्याउ ब्लक सञ्चालक समिति	हाइटेक नर्सरी स्थापना	२३७५०००			
	यस्तो खर्चमा मितव्ययिता कायम गर्नु पर्दछ ।						
३१.	ठेका व्यवस्थापन: सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ बमोजिम सार्वजनिक खरिद व्यवस्थापनका लागि सोझै खरिद, सिलवन्दी दरभाउपत्र तथा बोलपत्रको माध्यमबाट गर्नुपर्ने व्यवस्था छ । पालिकाबाट संचालित योजनाको निर्माण कार्य देहाय बमोजिम भएको देखिन्छ:(रु.हजारमा)						
	कुल निर्माण खर्च	सोझै खरिद	सिलवन्दी दरभाउपत्र	बोलपत्र			
	संख्या	रकम रु.	संख्या	रकम	संख्या	रकम रु.	
	२७९०९९३	११	१२५१६३७	१	१८२६२९६	२२	९९७९२९८०
३२.	सवारी साधन खरिद:- स्थानीय सरकार सञ्चालन ऐन, २०७४, केन्द्रीय सरकार र तालुक संघीय						

दफा	भौ.नं, मिति र व्यहोरा	बेरुजू रकम																												
	मन्त्रालयको परिपत्र, निर्देशन समेतको आधारमा आफ्नो आन्तरिक आम्दानीबाट मात्र सवारी साधन खरिद गर्नु पर्दछ । अर्थ मन्त्रालयको स्थानीय तहमा बजेट तर्जुमा कार्यान्वयन आर्थिक व्यवस्थापन तथा सम्पत्ति हस्तान्तरण सम्बन्धी निर्देशिका, २०७४ को निर्देशन नं. ५.१५ अनुसार नेपाल सरकारबाट उपलब्ध गराइएको बजेट तथा स्रोत साधनबाट कार्यालयको नियमित प्रयोजनको लागि सवारी साधन खरिद गर्न नपाइने व्यवस्था छ । लेखापरीक्षणको क्रममा प्राप्त विवरण अनुसार पालिकाले ७ थान दुई पांगे सवारी साधन मोटरसाइकल खरिदमा रु. १८२६२९६ बजेटबाट खर्च गरेको छ ।																													
	<table border="1"> <thead> <tr> <th>सि.नं</th><th>सवारी साधन</th><th>संख्या</th><th>रकम</th></tr> </thead> <tbody> <tr> <td>१</td><td>मोटरसाइकल</td><td>७</td><td>१८२६२९६</td></tr> </tbody> </table>	सि.नं	सवारी साधन	संख्या	रकम	१	मोटरसाइकल	७	१८२६२९६																					
सि.नं	सवारी साधन	संख्या	रकम																											
१	मोटरसाइकल	७	१८२६२९६																											
• कर दस्तुर एवं आन्तरिक आय:																														
३३.	आयको अनुमान: स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६६ बमोजिम स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले पालिकामा प्राप्त हुने आन्तरिक आयसमेतको व्यवस्थापन गर्न सक्ने व्यवस्था छ । पालिकाले पेश गरेको आय-व्ययको अनुमानमा आन्तरिक आयतर्फ मालपोत, कर, सेवा शुल्क, दस्तुर वापत अनुमानित रु. ८३ लाख ४७ हजार प्राप्त हुने प्रक्षेपण गरेकोमा आर्थिक वर्ष २०७७/७८ मा रु. ४३ लाख १८ हजार अर्थात् अनुमान भन्दा ४८.३४ प्रतिशत कम आय प्राप्त गरेको छ । आम्दानीका अन्य स्रोतको पहिचान गरी आयको अनुमान यथाधिपरक बनाई आय आर्जन बृद्धि गर्नेतर्फ विशेष ध्यान दिन आवश्यक देखिएको छ ।																													
३४.	आन्तरिक आय: स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६६ बमोजिम स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले पालिकामा प्राप्त हुने आन्तरिक आय समेतको व्यवस्थापन गर्न सक्ने व्यवस्था छ । पालिकाले आर्थिक वर्ष २०७७/७८ मा केन्द्रीय अनुदानबाट गरेको खर्चका तुलनामा आन्तरिक आयको स्थिति देहाय बमोजिम छ:																													
	<table border="1"> <thead> <tr> <th>केन्द्रीय अनुदानबाट खर्च</th><th>आन्तरिक आय</th><th>आन्तरिक आय प्रतिशत</th></tr> </thead> <tbody> <tr> <td>३७२७१४९४९.२९</td><td>४३१७७४९</td><td>९.१५</td></tr> </tbody> </table>	केन्द्रीय अनुदानबाट खर्च	आन्तरिक आय	आन्तरिक आय प्रतिशत	३७२७१४९४९.२९	४३१७७४९	९.१५																							
केन्द्रीय अनुदानबाट खर्च	आन्तरिक आय	आन्तरिक आय प्रतिशत																												
३७२७१४९४९.२९	४३१७७४९	९.१५																												
	उपरोक्त विवरण अनुसार स्थानीय तहमा प्राप्त केन्द्रीय अनुदानबाट भएको खर्चको तुलनामा आन्तरिक आयको हिस्सा ९.१५ प्रतिशत मात्र रहेको छ । त्यसैले पालिकाको आन्तरिक आय संकलनको दायरालाई फराकिलो पाईं आन्तरिक आय बृद्धि गर्नेतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।																													
३५.	कर तथा शुल्क असुली:- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५५, ५७, ५८ र ५९ मा एकीकृत सम्पत्ति कर र घरजग्गा कर, घरजग्गा बहाल कर, व्यवसाय कर र बहाल विरौटी शुल्क उठाउने व्यवस्था रहेको छ । ती आय शीर्षकमा आय अनुमान र असुली स्थिति निम्नानुसार रहेको देखिन्छ:																													
	<table border="1"> <thead> <tr> <th>आय शीर्षक</th><th>अनुमान</th><th>असुली</th><th>असुली प्रतिशत</th></tr> </thead> <tbody> <tr> <td>११३१३ एकीकृत सम्पत्ति कर</td><td>५००००.००</td><td>५०३३५७.००</td><td></td></tr> <tr> <td>११३२१ घर बहाल कर</td><td>१००००.००</td><td>४९०००.००</td><td></td></tr> <tr> <td>११४५१ सवारी साधन कर</td><td>२७०००.००</td><td>०.००</td><td></td></tr> <tr> <td>११६९१ अन्य कर</td><td>१००००००.००</td><td>८५०००.००</td><td></td></tr> <tr> <td>१४१९१ पर्यटक शुल्क</td><td>३०००००.००</td><td>०.००</td><td></td></tr> <tr> <td>१११३१ सरकारी सम्पत्ति बहाल</td><td>६२०००००.००</td><td>०.००</td><td></td></tr> </tbody> </table>	आय शीर्षक	अनुमान	असुली	असुली प्रतिशत	११३१३ एकीकृत सम्पत्ति कर	५००००.००	५०३३५७.००		११३२१ घर बहाल कर	१००००.००	४९०००.००		११४५१ सवारी साधन कर	२७०००.००	०.००		११६९१ अन्य कर	१००००००.००	८५०००.००		१४१९१ पर्यटक शुल्क	३०००००.००	०.००		१११३१ सरकारी सम्पत्ति बहाल	६२०००००.००	०.००		
आय शीर्षक	अनुमान	असुली	असुली प्रतिशत																											
११३१३ एकीकृत सम्पत्ति कर	५००००.००	५०३३५७.००																												
११३२१ घर बहाल कर	१००००.००	४९०००.००																												
११४५१ सवारी साधन कर	२७०००.००	०.००																												
११६९१ अन्य कर	१००००००.००	८५०००.००																												
१४१९१ पर्यटक शुल्क	३०००००.००	०.००																												
१११३१ सरकारी सम्पत्ति बहाल	६२०००००.००	०.००																												

दफा	भौ.नं, मिति र ब्यहोरा		बेरुजू रकम
१४२२१ न्यायिक दस्तुर	१०००००.००	१२५०.००	
१४२४३ सिफारिस दस्तुर	८००००.००	३५२४४४.००	
१४२४४ व्यक्तिगत घटना दर्ता	१५०००.००	०.००	
१४२४५ नाता प्रमाणित दस्तुर	१०००००.००	०.००	
१४२४९ अन्य दस्तुर	१०२२०००.००	२५८७२६०.००	
१४२५३ व्यवसाय रजिष्ट्रेशन	५००००.००	०.००	
१४३११ न्यायिक दण्ड जरिवाना	१००००००.००	७३९४३०.००	
१४६११ व्यवसाय दस्तुर	१०००००.००	०.००	
३२१२१ नगद	१६३०००००.००	५००००००.००	
पालिका भित्र रहेको करदाताहरूको अभिलेख व्यवस्थित नरहेको एवं बुझाउन ल्याएको अवस्थामा मात्र कर एवं शुल्क बुझ्ने परिपाटी रहेकोले उल्लेखित असुली यथार्थ मान्न सक्ने अवस्था देखिएन । तसर्थ आफ्नो क्षेत्रभित्र करदाताको अभिलेख अद्यावधिक गरी करको दायरामा ल्याउनु पर्दछ ।			
३६.	राजश्व अभिलेख : पालिकाले राजस्वको अभिलेख अध्यावधिक गरी सोको लेखापरीक्षण गराउने जिम्मेवारी कार्यालय प्रमुखको हुने व्यवस्था रहेको छ । पालिकाबाट रसिद ठेलिहरू छपाई गरेर वडा कार्यालयमा पठाउने गरेकोमा सोको पुरा अभिलेख पालिकामा आएको देखिएन । अधिल्लो आ.व.को बाँकी के कति छन् एकिन गर्न सकिएन । पालिकाबाट सबै वडाहरूमा पनि स्वचालित प्रणाली जडान गरी राजस्व संकलन गर्ने तर्फ पालिकाको ध्यान जानुपर्दछ । यसले गर्दा व्यक्तिहरूले छुट्टै रसिद छपाउने जोखिम विद्यमान रहन्छ । यसको सम्बन्धमा तहाँ पालिकाबाटै छानविन गर्नुपर्दछ । अतः कार्यालयले आगामी दिनमा रसिद नियन्त्रण तथा राजश्व असूलीलाई स्वचालित प्रणाली मार्फत व्यवस्थापन सम्बन्धमा विशेष ध्यान पुऱ्याउनुपर्ने देखियो ।		
३७.	राजश्व दाखिला : प्रदेश आर्थिक कार्यबिधि नियमावली २०७६ को नियम १० (३) बमोजिम जिम्मेवार व्यक्तिले आफ्नो जिम्मामा आएको-सरकारी नगद सोही दिन दाखिला गरी सेस्ता खडा गर्नु पर्ने व्यवस्था छ । साथै सोही ऐन अनुसार तोकिएको समयमा राजश्व रकम दाखिला नगरेमा सम्बन्धित तालुक कार्यालयले १० दिन सम्म ढिला गरेको भए १० प्रतिशत, १५ दिन सम्म ढिला गरेको भए १५ प्रतिशत जरिवाना गरी सो समेत दाखिला गर्न लगाउने र १५ दिन भन्दा ढिलो गरेको भए २५ प्रतिशत जरिवाना गरी नगद दाखिला गर्न लगाई कसूरको मात्रा अनुसार प्रचलित कानून बमोजिम विभागीय कारवाही समेत गर्न गराउन सक्ने व्यवस्था छ । पालिका अन्तर्गत ५ वटा वडाबाट पालिकाले प्राप्त गरेको राजश्व रकम ऐनमा भएको व्यवस्था अनुसार तोकिएको अवधि भित्र दाखिला गरेको छैन् । यसरी ढिला हुने गरी राजश्व रकम बैंक दाखिला भएको अवधिको कार्यालयले छानबीन गरी, जरीवाना रकम असूल गर्नुपर्ने देखिन्छ । कार्यालयले सम्पूर्ण वडा कार्यालयहरूले प्राप्त गरेको आन्तरिक राजश्व रकम र बैंकमा दाखिला गरेको विवरणमा कार्यालयले विशेष ध्यान दिनुपर्दछ ।		
३८.	व्यवसाय कर - स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ५८ मा पालिकाले आफ्नो कार्यक्षेत्र भित्र रहेका विभिन्न व्यवसाय गर्ने व्यक्तिबाट व्यवसाय कर उठाउनु पर्ने व्यवस्था रहेको छ । यस वर्ष पालिकाले व्यवसाय दर्ता तथा नवीकरण शुल्क वापत कुनै कर उठाएको देखिएन । तसर्थ पालिकाले आफ्नो क्षेत्र भित्र सञ्चालनमा रहेका सम्पूर्ण व्यवसायको अद्यावधिक अभिलेख राखी करको दायराभित्र ल्याउनु पर्दछ ।		
	उपभोक्ता समिति मार्फत कार्य:		

दफा	भौ.नं, मिति र ब्यहोरा	बेरुजू रकम																								
३९.	प्राविधिक बिल र कार्य सम्पन्नः सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२३(१) मा खरिद सम्झौता अनुसार सार्वजनिक निकायले रनिड बिल वा अन्य कुनै बिल बिजकको भुक्तानी गर्दा प्राविधिक नापजाँच गरी नापी कितावमा उल्लेख भएको वास्तविक कार्यसम्पादनको आधारमा भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ । उपभोक्ता समितिहरूबाट सञ्चालित योजनाको ठेक्का बिलहरूमा लागत अनुमान र वास्तविक कामको मूल्याङ्कनमा बरावर परिमाण र रकम उल्लेख भएको देखिन्छ । लागत अनुमान बरावर नै मूल्याङ्कन भएको देखिएकाले वास्तविक काम कति भएको हो भन्ने सम्बन्धमा आश्वस्त हुन सक्ने अवस्था देखिएन । प्राविधिकले पेश गर्ने कार्य सम्पन्न प्रतिवेदनमा कार्य सम्पन्न गर्नुपर्ने मिति र कार्य सम्पन्न भएको मिति लगायतका इन्जिनियरिङ नम्स अनुसार बिलमा खुलाउनुपर्ने तथ्याङ्क उल्लेख गरेको पाइएन । यसले गर्दा कुन काम कहिले सम्पन्न गर्नुपर्ने र तोकिएको अवधिमा सम्पन्न भए/नभएको विषयमा यकिन हुन नसकिएको हुँदा प्राविधिकले इन्जिनियरिङ नम्स अनुसारको उपभोक्ता समितिको बिल बनाउँदा नापजाँचलाई वास्तविक कार्यसम्पादनमा आधारित बनाउनुपर्दछ ।																									
४०.	लागत सहभागिता:- पालिकाले आयोजना/कार्यक्रम छनौट गर्दा उपभोक्ता समितिको तर्फबाट नगद लागत सहभागिता जुट्ने आयोजनालाई प्राथमिकता दिनुपर्ने, नगद सहभागिता तोकिएको अवस्थामा सहभागिता वापतको रकम सम्बन्धित स्थानीय तहको खातामा दाखिला गरी सो को भौचर प्राप्त भएपछि मात्र उपभोक्ता समितिसँग योजना सम्झौता गर्नुपर्दछ । तर पालिकाले लागत सहभागिता सहितका लागत अनुमान तयार गरेको देखिएन । अतः नगद लागत सहभागिता जुट्ने आयोजनालाई प्राथमिकता दिनुपर्दछ ।																									
४१.	हेभी इक्विपमेण्टको प्रयोग - सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ को नियम उपनियम (९) मा उपभोक्ता समिति वा लाभग्राही समुदायबाट सञ्चालित हुने निर्माण कार्यमा डोजर, एक्साभेटर, लोडर, रोलर, ग्रेडर जस्ता हेभी मेशिनरी प्रयोग गर्न नमिल्ने व्यवस्था छ । पालिका अन्तर्गत सञ्चालित अधिकांश सडक निर्माण तथा स्तरोन्नेतिसँग सम्बन्धित योजनाका उपभोक्ता समितिहरूले डोजर, एक्साभेटर लगायतका हेभी मेशिन प्रयोग गर्ने गरेको पाईएको छ । यसका केही उदाहरणहरू यसप्रकार रहेका छन्																									
	<table border="1"> <thead> <tr> <th>गोभौनं./मिति</th><th>उपभोक्ता समितिको नाम</th><th>कामको विवरण</th><th>भुक्तानी रकम</th><th>प्रयोग गरेको हेभी उपकरण</th><th>हेभी उपकरणमा भएको खर्च</th></tr> </thead> <tbody> <tr> <td>२६६- २०७८/३/३०</td><td>नरजंग नरजित सडक निर्माण</td><td>सडक निर्माण</td><td>१७२४२५०</td><td>स्काभेटर</td><td>१७२४२५०</td></tr> <tr> <td>३३- २०७८/२/२३</td><td>होडौ देखि जिजुवा सडक मर्मत</td><td>सडक मर्मत</td><td>१४२५०००</td><td>स्काभेटर</td><td>१४२५०००</td></tr> <tr> <td></td><td>जम्मा</td><td></td><td></td><td></td><td>३१४९२५०</td></tr> </tbody> </table>	गोभौनं./मिति	उपभोक्ता समितिको नाम	कामको विवरण	भुक्तानी रकम	प्रयोग गरेको हेभी उपकरण	हेभी उपकरणमा भएको खर्च	२६६- २०७८/३/३०	नरजंग नरजित सडक निर्माण	सडक निर्माण	१७२४२५०	स्काभेटर	१७२४२५०	३३- २०७८/२/२३	होडौ देखि जिजुवा सडक मर्मत	सडक मर्मत	१४२५०००	स्काभेटर	१४२५०००		जम्मा				३१४९२५०	
गोभौनं./मिति	उपभोक्ता समितिको नाम	कामको विवरण	भुक्तानी रकम	प्रयोग गरेको हेभी उपकरण	हेभी उपकरणमा भएको खर्च																					
२६६- २०७८/३/३०	नरजंग नरजित सडक निर्माण	सडक निर्माण	१७२४२५०	स्काभेटर	१७२४२५०																					
३३- २०७८/२/२३	होडौ देखि जिजुवा सडक मर्मत	सडक मर्मत	१४२५०००	स्काभेटर	१४२५०००																					
	जम्मा				३१४९२५०																					
	नियमावलीको व्यबस्था अनुरूप कार्य गराउनुपर्दछ ।																									
४२.	कन्टिन्जेन्सी खर्चको अभिलेख : सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १० (७) अनुसार लागत अनुमान तयार गर्दा लागत अनुमानको ५ प्रतिशतमा नबढ्ने गरी कन्टिन्जेन्सी खर्च समावेस गर्न सकिने र नेपाल सरकार अर्थ मन्त्रालयको मिति २०७०।१।१५ को निर्णयअनुसार खर्च गर्दा पूँजीगत प्रकृतिको २ प्रतिशत र अन्य सानातिना खर्च २ प्रतिशतभन्दा नबढ्ने गरी खर्च गर्न सकिने व्यवस्था गरेको छ । कार्यालयबाट यस्तो रकम कट्टी गर्ने गरेको छ । पालिकाले आ.व २०७७/७८ मा कन्टीन्जेन्सीको लागत अनुमान रु. ८४७५७५९ रहेकोमा रु. ४१७८४१३ खर्च गरेको छ । यसरी कट्टी गरेको रकमको कार्यक्रमगत कन्टिन्जेन्सी खर्चको अभिलेख खडा गरी राख्नु पर्नेमा राख्ने गरेको																									

दफा	भौ.नं, मिति र व्यहोरा					बेरुज् रकम
	छैन् ।					
	सशर्त कार्यक्रमतर्फः					
४३.	शिक्षक दरबन्दी र पदपूर्ति:- स्थानीय तह अन्तर्गत रहेका २५ सामुदायिक विद्यालयहरूमा दरबन्दी अनुसार शिक्षकको पदपूर्ति भई नियमित पठनपाठनको व्यवस्था हुनुपर्दछ । यस स्थानीय तह अन्तर्गत विभिन्न तहका २५ सामुदायिक विद्यालयहरूको शिक्षक दरबन्दी र पदपूर्तिको अवस्था एवं विद्यार्थीको संख्या निम्नानुसार रहेको देखिन्छ ।					
सि. नं.	विद्यालयको नाम	शिक्षक दरबन्दी	पदपूर्ति	पदपूर्ति मध्ये करार	विद्यार्थी संख्या	
१	श्री भैरव नाथ मा वि जेरा	९	९	३	३२५	
२	श्री स्वामीकर्तिक मा वि वाई	१८	१८	६	३४१	
३	श्री कालिका आ वि फैता	३	३		१७९	
४	श्री हिमचली आ वि मिग	२	२		१४०	
५	श्री कर्णली आ वि छापु	३	३	२	६४	
६	श्री शम्भु सुनन्दा मा वि जुकोट	९	९		२४७	
७	श्री सूर्यदय आ वि जुकोट	३	३	१	२६१	
८	श्री शम्भु सुनन्दा मा वि जुकु	८	८	१	३५७	
९	श्री भैरवनाथ आ वि जुकोट	५	५	१	१००	
१०	श्री चाखुरे थला आ जोरु	२	२		९०	
११	श्री राघुमाता मा वि साप्पाटा	७	७	५	५८२	
१२	श्री मण्डाली आ वि मुक्तिकोट	२	२	१	१३५	
१३	श्री कोटेहुगां आ वि वाहुनी	२	२	२	८३	
१४	श्री रुपाली आ वि माझपाटा	३	३		१७७	
१५	श्री कुलादेवी मा वि बर्कु	३	३	१	२६८	
१६	श्री मण्डाली आ वि खोलिकोट	४	४	४	४३१	
१७	श्री कालिका आ वि डिम्वरपानी	३	३	३	१८८	
१८	श्री गांगादेवी आ वि छुडरी	३	३	१	७४	
१९	श्री रुपाली आ वि सुपाना	३	३	३	१२५	
२०	श्री भगवती आ वि रुडी	२	२	२२	१०९	
२१	श्री सत्य साई आ वि जोरु			एकमुष्ट अनुदान	१३१	
२२	श्री विन्दासैन आ वि फयालगाउँ			गा पा स्ययम सेवक २ जना	७४	
२३	श्री पुगेली आ वि पुणेनी				७१	
२४	श्री खापर मष्टेश्वरी आ वि खोलाह			एकमुष्ट अनुदान	६०	
२५	श्री मनमोहन स्मृति आ वि जुकोट			एकमुष्ट अनुदान	४४	

दफा	भौ.नं, मिति र व्यहोरा					बेरुजू रकम
	जम्मा	१४	१४	५६	४६५६	
	पालिका अन्तर्गत रहेको विभिन्न २५ वटा विद्यालयमा १४ वटा दरबन्दी रहेकोमा १४ नै पदपूर्ति भई पदपूर्ति मध्ये ५६ जना करारका शिक्षक रहेको छ । जम्मा विद्यार्थी संख्या ४६५६ को विद्यार्थी र शिक्षक अनुपात एक शिक्षकमा ५० जना विद्यार्थी रहेका छन् ।					
४४.	शिक्षकको तलब भत्ता निकासा: यस वर्ष शिक्षातर्फ सामूदायिक विद्यालयलाई भौ.नं. १८।०७७।७।२ बाट रु. ४९५४५८५, भौ.नं. १९।०७७।७।२ बाट रु. १५९८१०४९, गो.भौ.नं. ५६।०७७।११।१६ बाट रु. १७४९१७०१.५५, गो.भौ.नं. ७६।०७७।१२।२७ बाट रु. १२३२२८५.९०, गो.भौ.नं. १९३।०७८।११४ बाट रु. ४५७७८८९.७० र गो.भौ.नं. २९०।०७८।३।१७ रु. १२५०२७४९ समेत जम्मा रु. ५५९४०२५२.१५ तलब भत्ता खर्च निकासा गरेको छ । यस सम्बन्धमा देखिएका व्यहोरा देहाय बमोजिम रहेका छन्:					
४५.	शिक्षक अभिलेख: पालिकाले पालिकाभित्र रहेका विद्यालयहरुको स्वीकृत दरबन्दी (राहत, करार समेत) विद्यालयमा शिक्षक पदपूर्तीको अवस्था, सरुवाको विवरण, अवकाश विवरण तयार नगरेकोले निकासा भएको रकम वास्तविक भए/नभएको भिडान गर्न सकिएन । कार्यालयले विद्यालयबाट पेश गरेको माग फारामलाई मात्र आधार लिइ तलब निकासा दिएको देखिएको हुँदा शिक्षक सरुवा, अवकाश भए पश्चात पनि रकम निकासा नभएको भनि भिडान गर्न नसकिएको हुँदा अभिलेख तयार गरी खर्चलाई प्रभावकारी बनाउनु पर्दछ ।					
४६.	बाल विकास सहजकर्ता निकासा: कार्यक्रम कार्यान्वयन पुस्तिका (आ.व. २०७७।७८) बमोजिम प्रारम्भिक बाल विकास सहजकर्ताको पारिश्रमिक निकासा अनुदान दिदा सम्बन्धित संस्थाले शैक्षिक तथ्याङ्क २०७७ भरी प्रमाणित भएको यकीन गरी सो आधारमा भर्ना भएका बालबालिकाको आधारमा अनुदान दिने भनी व्यवस्था रहेको छ । पालिकाले उक्त विवरण पेश नै नगरी विभिन्न विद्यालयको २४ बाल सहजकर्ताको लागि वर्षभरी जम्मा रु. २९९२००० अनुदान निकासा दिएकोले पालिकाले नियममा उल्लेख भएको व्यवस्था पालना गर्नु पर्दछ ।					
४७.	निःशुल्क पाठ्यपुस्तक: पालिकाले निःशुल्क पाठ्यपुस्तक खरिदको लागि २६ विद्यालयलाई गो.भौ.नं. ९१-०७८/१/३ बाट रु. १६४१५८०.५ र गो.भौ.नं. २०९-०७८/३/१७ बाट रु. ७४३३६०.७ गरी जम्मा रु. २३८४९४९.७ अनुदान निकासा गरिएको छ । सार्वजनिक विद्यालयमा प्रदान गरिने निःशुल्क पाठ्यपुस्तक समयमा विद्यालयले खरिद गरी विद्यार्थीले प्राप्त गरे नगरेको, विद्यालयले प्रयोग गर्ने पाठ्यसामग्री पाठ्यक्रम विकास केन्द्रको स्वीकृत सूची मध्येबाट भए नभएको सम्बन्धमा कार्यालयले प्रभावकारी तवरले अनुगमन गर्नु पर्दछ ।					
४८.	करार शिक्षकको नियुक्ति: शिक्षा नियमावली, २०५९ बमोजिम विद्यालयमा रिक्त रहेको करार शिक्षकलाई नियुक्ति गर्दा शिक्षा विकास तथा समन्वय इकाईले सम्बन्धित स्थानीय तहमा सिफारिस गरी सम्बन्धित विद्यालयले नियुक्त गर्नुपर्ने व्यवस्था छ । पालिकाले राघुमाता मा.वि.मा पूर्ण बहादुर बुढा लाई करार शिक्षक नियुक्त गरी गाउँपालिका चालु रु. १७८०६७.६६ तलब भत्ता भुक्तानी गरेकोमा अभिलेखिकरण गरेको नदेखिएकोले शिक्षा विकास तथा समन्वय इकाईमा अभिलेखिकरण गरेको प्रमाण पेश गर्नुपर्ने अन्यथा असूल गरी सङ्गीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने रु.	१७८०६७.६६				
४९.	शैक्षिक व्यवस्थापन सूचना प्रणाली (EMIS) : कार्यक्रम कार्यान्वयन पुस्तिका (आ. व. २०७७।७८) मा EMIS मा प्रविष्ट तथ्याङ्कलाई सम्बन्धित विद्यालयबाट कक्षागत विद्यार्थीहरुको यथार्थ तथ्याङ्कसँग सत्यापन (भिडान) गराइ शिक्षा अधिकृतबाट प्रमाणित गरी सो को आधारमा विद्यालयहरुलाई छात्रा छात्रवृत्ति र दलित छात्रवृत्ति (कक्षा १-८) प्रति विद्यार्थी वार्षिक रु. ४००। का दरले, शिक्षण सिकाइ सामाग्री तथा Book Corner व्यवस्थापनका लागि कक्षा १-५ प्रति विद्यार्थी वार्षिक रु. १५० का दरले,					

दफा	भौ.नं, मिति र व्यहोरा	बेरुजू रकम																																	
	कक्षा ६-१० प्रति विद्यार्थी वार्षिक रु. २००। का दरले, प्रति विद्यार्थी इकाई लागतका आधारमा प्रारम्भिक बाल विकास कक्षाका लागि प्रति विद्यार्थी वार्षिक रु. ५००। का दरले, कक्षा ८ को परीक्षा सञ्चालन प्रति विद्यार्थी वार्षिक रु. २००। का दरले, दिवा खाजा बाल विकास कक्षा देखि कक्षा ५ सम्म प्रति विद्यार्थी दैनिक रु. १५। का दरले विद्यालयलाई अनुदान दिने व्यवस्था छ। पालिकाले EMIS मा प्रविष्ट तथ्याङ्कलाई कक्षागत विद्यार्थीहरुको यथार्थ तथ्याङ्कसँग मिलान गरी विवरण दिएकोमा वास्तविक विद्यार्थी संख्याभन्दा बढी निकासा गएको एकीन गर्ने आधार भएन। कार्यालयले कार्यक्रम कार्यान्वयन पुस्तिकामा उल्लेख भए बमोजिम EMIS डाटालाई विद्यार्थी हाजिरी पुस्तिका, परीक्षामा सहभागी सङ्ख्या र अनुगमनबाट विद्यार्थीहरुको यथार्थ तथ्याङ्कसँग भिडान गराई शिक्षा अधिकृतबाट प्रमाणित गरेर मात्र अनुदान निकासा दिनु पर्दछ।																																		
५०.	औषधी खरिद - सार्वजनिक खरिद नियमावली, २०७४ को नियम ८५ को उपनियम १(क) मा बिस लाख रुपैयाँसम्मको औषधीजन्य मालसामान उत्पादकले राष्ट्रिय स्तरको समाचार पत्रमा सूचना प्रकाशन गरी तोकेको बिक्री मूल्यमा सोझौ खरिद गर्न सकिने व्यवस्था छ। तर स्थानीय तहहरूले उक्त प्रक्रिया वेगर निम्नानुसार रु.४९५२९४९ का औषधी सोझौ खरिद गरेको छ। यस सम्बन्धी देखिएको व्यहोराहरु निम्नानुसार छन:																																		
	<table border="1"> <thead> <tr> <th>भौमिति.नं.</th><th>भुक्तानी लिने संस्था</th><th>भुक्तानी रकम रु.</th></tr> </thead> <tbody> <tr> <td>११८।२०७८।१।२२</td><td>देउती सर्जिमेड प्राली</td><td>७५६१०९</td></tr> <tr> <td>२५६।२०७८।३।२६</td><td>एमरेष्ट मेडिको फर्मा</td><td>१९८०००</td></tr> <tr> <td>२८८।२०७८।२।४</td><td>शिशिरमेडिको फर्मा</td><td>२७९४८५</td></tr> <tr> <td>३३।२०७७।७।३</td><td>एमरेष्ट मेडिको फर्मा</td><td>४९९५००</td></tr> <tr> <td>.</td><td>देउती सर्जिमेड प्राली</td><td>४३२९७०</td></tr> <tr> <td>४५५।२०७८।३।२६</td><td>अनटाइम मेडिटेक प्राली</td><td>९५९९६१</td></tr> <tr> <td>४५८।२०७८।३।२७</td><td>शिशिरमेडिको फर्मा</td><td>३८३०७०</td></tr> <tr> <td>४५९।२०७८।३।२७</td><td>विगमेडिटेक</td><td>४९३८५४</td></tr> <tr> <td>३२९।२०७८।२।२६</td><td>गतिमान आयुर्वेद फार्मेसी</td><td>१५००००</td></tr> <tr> <td>जम्मा</td><td></td><td>४९५२९४९</td></tr> </tbody> </table>	भौमिति.नं.	भुक्तानी लिने संस्था	भुक्तानी रकम रु.	११८।२०७८।१।२२	देउती सर्जिमेड प्राली	७५६१०९	२५६।२०७८।३।२६	एमरेष्ट मेडिको फर्मा	१९८०००	२८८।२०७८।२।४	शिशिरमेडिको फर्मा	२७९४८५	३३।२०७७।७।३	एमरेष्ट मेडिको फर्मा	४९९५००	.	देउती सर्जिमेड प्राली	४३२९७०	४५५।२०७८।३।२६	अनटाइम मेडिटेक प्राली	९५९९६१	४५८।२०७८।३।२७	शिशिरमेडिको फर्मा	३८३०७०	४५९।२०७८।३।२७	विगमेडिटेक	४९३८५४	३२९।२०७८।२।२६	गतिमान आयुर्वेद फार्मेसी	१५००००	जम्मा		४९५२९४९	
भौमिति.नं.	भुक्तानी लिने संस्था	भुक्तानी रकम रु.																																	
११८।२०७८।१।२२	देउती सर्जिमेड प्राली	७५६१०९																																	
२५६।२०७८।३।२६	एमरेष्ट मेडिको फर्मा	१९८०००																																	
२८८।२०७८।२।४	शिशिरमेडिको फर्मा	२७९४८५																																	
३३।२०७७।७।३	एमरेष्ट मेडिको फर्मा	४९९५००																																	
.	देउती सर्जिमेड प्राली	४३२९७०																																	
४५५।२०७८।३।२६	अनटाइम मेडिटेक प्राली	९५९९६१																																	
४५८।२०७८।३।२७	शिशिरमेडिको फर्मा	३८३०७०																																	
४५९।२०७८।३।२७	विगमेडिटेक	४९३८५४																																	
३२९।२०७८।२।२६	गतिमान आयुर्वेद फार्मेसी	१५००००																																	
जम्मा		४९५२९४९																																	
५०१.	खरिद गरेका उक्त औषधि कुन औषधि कम्पनीबाट उत्पादन भएको हो र सोको मूल्य राष्ट्रिय पत्रपत्रिकामा प्रकाशन समेत भएको नदेखिएको,																																		
५०२.	आपूर्ति हुने औषधि डब्लु.एच.ओ. सर्टिफइड हुनुपर्ने औषधिको उत्पादन मिति, व्याच नं र म्याद समाप्त मिति उल्लेख गरी सम्बन्धित विषय विज्ञबाट मुचुल्का उठाई राख्ने नगरेको तथा उक्त औषधि बिक्रीको लागि होइन खुलाएको प्रमाण समावेश नभएको,																																		
५०३.	आपूर्ति भएका औषधी एंवम सर्जिकल समान स्टोर दाखिला हुनुअघि स्पेशलिफिकेशन अनुसार भए/नभएको नखुलाएको कारण औषधिको गुणस्तर र म्याद सम्बन्धमा यकिन गर्न सकिएन।																																		
५०४.	औषधिको जिन्सी कितावमा आम्दानी बाँध्दा खरिद गरेको र जिल्लाबाट हस्तान्तरण भई आएको खुल्ने गरी व्यवस्थित रूपमा आम्दानी बाँध्ने नगरेको,																																		
५०५.	औषधिको खर्च घटाउदा मागफारामको आधारमा घटाउनु पर्नेमा एकमुष्ट घटाउने गरेको।																																		
	तसर्थ, औषधिको खरिद, आपूर्ति, दाखिला तथा खर्चको विवरण अद्यावधिक हुने गरी अभिलेख राख्ने, तोकीएको 'गुणस्तर अनुसारकै औषधी प्राप्त भएको' नभएको एकीन गरी हस्तान्तरण तथा खरिद गरिएको औषधिको विवरण खुल्ने गरी अभिलेख राख्ने तथा आर्थिक वर्षको अन्त्यमा बांकी रहेको औषधिहरु जिम्मेवारी जिन्सी अभिलेख व्यवस्थित गर्नेतर्फ ध्यान दिनुपर्दछ।																																		
५१.	स्थानिटरी प्याड: गो.भौ.नं. १२१।०७८।१।२२, प्रदेश आर्थिक कार्यविधि नियमावली, २०७६ को																																		

दफा	भौ.नं. मिति र ब्यहोरा	बेरुजू रकम																				
	नियम ३७ (द) अनुसार कुनै रकमको भुक्तानी गर्दा रीत पुगे वा नपुगेको जाँच गर्नु पर्ने व्यवस्था छ । नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयका कक्षा ६ देखि १२ सम्मका अध्ययनरत छात्राहस्तका लागि निःशुल्क सेनेटरी प्याड व्यवस्थापन कार्यक्रमका लागि उक्त सामग्री वितरण गर्न पालिकाले यस वर्ष ११०४० थान प्रति प्याकेट रु. - ३९.८३ का दरले खरिद गरी मु.अ.कर समेत रु. ४९.६७९९.८८ देउती सर्जिकललाई भुक्तानी गरेको छ । खरिद गरिएका कुनैपनि सेनिटरी प्याडहरू वितरण नगरी मौज्दात रहेको देखियो । आवश्यकताको पहिचान गरी खरिद गर्नु पर्नेमा सो नगरी खरिद गरिएकोले खर्चको प्रभावकारीता देखिएन । यसरी खर्च गर्ने कार्यमा नियन्त्रण गरिनु पर्दछ ।																					
५२.	५० प्रतिशत अनुदान वितरण: भौ.नं. ११५।०७८।१।२२, स्थानीय तहमा स्याउको विस्वा रोपण अभियान ५० प्रतिशत अनुदानमा सञ्चालित कार्यक्रम अन्तर्गत पालिकाले रु. १९८५८५० को एन्जल फलफूल उत्पादन नसरीबाट जम्मा स्याउको बोट संख्या २७००० रु. ७० को दरमा खरिद गरी अधिकतम् २००० तथा न्युनतम १५ गरी विस्वाको बोट लाभग्राहीलाई वितरण गरेकोमा वितरण प्रभावकारी नभएको, मागको विवरण यकीन नभएको, कार्यपालिकाको निर्णय नभएको र वडाको यकीन सिफारिस नभएकोले यस्तो अनुदान अन्तर्गत सञ्चालित कार्यक्रमलाई प्रभावकारी बनाइनु पर्दछ ।																					
५३.	स्वास्थ्य उपकरण खरिद: सार्वजनिक खरिद नियमावली २०६४ को नियम ५ क १ अनुसार सार्वजनिक निकायको प्रमुखले कुनै मालसामान निर्माण कार्य द्वारा सेवा खरिद गर्नुअघि ऐनको दफा ४ वमोजिमको स्पेशिफिकेसन योजना नक्सा डिजाइन विषेश आवश्यकता वा अन्य विवरण तयार गर्नु वा गराउनु पर्ने व्यवस्था छ । पालिकाले विभिन्न स्वास्थ्य सामग्रीहरू एम भि ए प्याक सेट इ एन टि सेट अटोक्लेभ सक्सन मेसिन रेजुकिससन सेट लगायतका सामग्रीहरू रु ८७६६५४ । मा खरिद गरेको देखियो । यसरी खरिद गर्नु पुर्व लागत इष्टमेट उक्त सामग्रीहरूको स्पेशिफिकेशन वेगर नै खरिद गरेको देखिएको छ । यसरी उपरोक्त प्रकृया पुरा नगरि गरिद गर्ने कार्यमा नियन्त्रण हुनुपर्दछ ।																					
	<table border="1"> <thead> <tr> <th>भौ.नं. मिति</th><th>पार्टिको नाम</th><th>भुक्तानी रकम रु.</th></tr> </thead> <tbody> <tr> <td>४५८।२०७८।३।२७</td><td>शिशिर मैडिको फर्म</td><td>३८३०७०</td></tr> <tr> <td>४५९।२०७८।३।२७</td><td>विंग मेडिटेक</td><td>४९३५८४</td></tr> <tr> <td>जम्मा</td><td></td><td>८७६६५४</td></tr> </tbody> </table>	भौ.नं. मिति	पार्टिको नाम	भुक्तानी रकम रु.	४५८।२०७८।३।२७	शिशिर मैडिको फर्म	३८३०७०	४५९।२०७८।३।२७	विंग मेडिटेक	४९३५८४	जम्मा		८७६६५४									
भौ.नं. मिति	पार्टिको नाम	भुक्तानी रकम रु.																				
४५८।२०७८।३।२७	शिशिर मैडिको फर्म	३८३०७०																				
४५९।२०७८।३।२७	विंग मेडिटेक	४९३५८४																				
जम्मा		८७६६५४																				
५४.	रित नपुगेको खर्च: आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ३६ ३ अनुसार खर्च गर्दा खर्चको विल भर्पाइ सहित लेखा राख्नुपर्ने र सोहि नियमावलीको नियम ३६ ८ अनुसार कुनै रकमको भुक्तानी दिदा रित पुगे वा नपुगेको जाँच गर्नु पर्ने व्यवस्था रहेको छ । कार्यालयले औषधि खरिद गाडि मर्मत लगायतको अधिकांश भुक्तानीहरूमा रकम जस्ते कारोबार गरेकोहो कर्मचारीको नाममा चेक काट्ने गरेको र खरिद तथा मर्मत कार्य गरीएको पार्टिको विलको आधारमा खर्च लेखे गरेको परिपाटि देखियो । जस्ते गर्दा सम्बन्धित पार्टिले उक्त रकम प्राप्त गरे नगरेको सम्बन्धमा यकिन हुने आधार रहेन । अतः यसरी गरेको कारोबार बाट भुक्तानी भएकोमा सम्बन्धित पार्टिले वुझेको प्रमाण पेश हुनुपर्ने देखिएको रु ।	३२७५४७																				
	<table border="1"> <thead> <tr> <th>भौमिति.नं.</th><th>रकम वुझ्ने</th><th>पार्टिको नाम</th><th>भुक्तानी रकम रु.</th></tr> </thead> <tbody> <tr> <td>४६२।२०७८।३।२८</td><td>प्रास दिपक शाही</td><td>क्रसरोड इन्टरनेशनल</td><td>१०९३९९</td></tr> <tr> <td>४४८।२०७८।३।२६</td><td>किर्ति कटेल</td><td>न्यु नेपाल अटोपार्ट्स</td><td>५३६००</td></tr> <tr> <td>८२।२०७७।८।२३</td><td></td><td>डिजे अटोपार्ट्स नेशनल मोटर पार्ट्स न्यु नेपाल अटोपार्ट्स दिलिप अटोवर्कशप</td><td>४७६०६ ३०४०० १९२०० ९३००</td></tr> <tr> <td>३७६।२०७८।३।७</td><td>दिपक शाही</td><td>महाकालीपाइप एसेम्बल उद्योग एसवाइएस सप्लायर्स</td><td>३१६०० २६४४२</td></tr> </tbody> </table>	भौमिति.नं.	रकम वुझ्ने	पार्टिको नाम	भुक्तानी रकम रु.	४६२।२०७८।३।२८	प्रास दिपक शाही	क्रसरोड इन्टरनेशनल	१०९३९९	४४८।२०७८।३।२६	किर्ति कटेल	न्यु नेपाल अटोपार्ट्स	५३६००	८२।२०७७।८।२३		डिजे अटोपार्ट्स नेशनल मोटर पार्ट्स न्यु नेपाल अटोपार्ट्स दिलिप अटोवर्कशप	४७६०६ ३०४०० १९२०० ९३००	३७६।२०७८।३।७	दिपक शाही	महाकालीपाइप एसेम्बल उद्योग एसवाइएस सप्लायर्स	३१६०० २६४४२	
भौमिति.नं.	रकम वुझ्ने	पार्टिको नाम	भुक्तानी रकम रु.																			
४६२।२०७८।३।२८	प्रास दिपक शाही	क्रसरोड इन्टरनेशनल	१०९३९९																			
४४८।२०७८।३।२६	किर्ति कटेल	न्यु नेपाल अटोपार्ट्स	५३६००																			
८२।२०७७।८।२३		डिजे अटोपार्ट्स नेशनल मोटर पार्ट्स न्यु नेपाल अटोपार्ट्स दिलिप अटोवर्कशप	४७६०६ ३०४०० १९२०० ९३००																			
३७६।२०७८।३।७	दिपक शाही	महाकालीपाइप एसेम्बल उद्योग एसवाइएस सप्लायर्स	३१६०० २६४४२																			

दफा	भौ.नं, मिति र व्यहोरा	बेरूजू रकम	
		जम्मा	३२७५४७
५५.	अग्रिम कर कट्टि नगरेको: ४४८। २०७८। ३। २६, आयकर ऐन २०५८ को दफा दद अनुसार भुक्तानी मा अग्रिम कर कट्टि गर्नु पर्ने व्यवस्था छ । गाडि मर्मत गर्दा नेपाल अटो पार्टस वांके लाइ रु ५३६००। भुक्तानी गरेकोमा अग्रिम कर कट्टि गरेको नदेखिएकोले उक्त रकमको १५ प्रतिशत का दरले हुने रु.८०४०। दाखिला गर्नु पर्ने देखिएको रु.		८०४०
५६.	कोटेसन बेगर खरिद: ३३। २०७७। ७। ३, सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ ४ अनुसार सार्वजनिक निकायले एकलाख रुपैया भन्दा बढि रकमको सोझै खरिद गर्दा मौजुदा सुचिमा रहेका कम्तिमा ३ वटा आपुर्तिकर्ता निर्माण व्यवसायी परामर्शदाता वा सेवा प्रदायकवाट लिखित रूपमा दरभाउपन वा प्रस्ताव माग गरी खरिद गर्नु पर्ने व्यवस्था छ । कार्यालयले लागत अनुमान तयार नगरि विभिन्न पार्टिहरूसँग कोटेसन माग गरेकोमा २टा पार्टि एभेरेष्ट मेडिको फर्मा र कुन्जन मेडिको फर्मले एउटै दरको कोटेशन पेश गरेको मा एभेरेष्ट मेडिको फर्मा वाट रु १००६६८२। को औषधी खरिद गरेको छ । यसरी एउटै मुल्य कायम गरेको भएतापनि एभेरेष्ट मेडिको फर्मा वाट खरिद गर्नु पर्नाको कारण पेश हुन आएन । यसरी खरिद प्रकृयाको रित नपुर्याइ खरिद गर्ने कार्यमा नियन्त्रण गरीनु पर्दछ ।		
५७.	पेशकी सम्बन्धमा: ३१। २०७७। १०। १३, ३१८। २०७८। १। २२ प्रदेश आर्थिक काविधि नियमावली २०७६ को नियम ७४ अनुसार प्रचलित कानुन बमोजिम कार्यालयले नेपालभित्र वा विदेशवाट मालसामान खरिद गर्दा सोझै सम्बन्धित विक्रेतालाई भुक्तानी दिनुपर्ने र मालसामान खरिद गर्न पेशिक रकम बुझिलिने कर्मचारिले मालसामान खरिद गरी कार्यालयमा फर्केको ७ दिन भित्र सो पेशकी रकम फर्द्धयौट गर्न मालसामान सहित विल भर्पाइ पेश गर्नुपर्ने व्यवस्था छ । कार्यालयले मिति २०७७। १०। १३ मा औषधि खरिद गर्न सि.अहेव पारस वहादुर शाहीलाई रु. रु०००००० पेशकी दिइ फर्द्धयौट गरेकोमा निजले पेश गरेको विल अनुसार मिति २०७८। १। २२मा पेशकी फर्द्धयौट गरी दैनिक तथा भ्रमणभत्ता वापत रु१३८३०। दुवानी भाडा रु ३८२३०। र मिति २०७७। ११। २२ को विल पेश गरी देउति सजिमेड लाइ भुक्तानी गरी रु७६२९७४। समेत जम्मा रु ८१४२३४। खर्चलेखेको छ । यसरी खरिद कार्य गर्दा लागत अनुमान पेश नगरिनु र आवश्यक वाहेकका विल भर्पाइहरू पेश गरिनु तथा औषधि उपकरणहरू सामग्री खरिद गर्नु भन्दा २ महिना अगाडि पेशिक रकम लिइ समयमै कारोबार नगरीनुले सहि समयमा वजेट रकम उपयोग भएको देखिएन । पेशकी रकमलाई तोकिएको समय सिमा भित्र फर्द्धयौट गर्न तर्फ गाउँपालिकाले ध्यान पर्याउनु पर्दछ ।		
५८.	प्रधानमन्त्री रोजगार कार्यक्रम:- स्थानीय तहमा सूचीकृत बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारी प्रत्याभूत गराउन एवम् सामूदायिक पूर्वाधारहरूको विकास मार्फत नागरिकको जीवनयापनमा सुधार ल्याउने उद्देश्यले स्थानीयतहभित्र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा रहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को दफा २(१) बमोजिम पालिकाले बेरोजगारको तथ्याङ्क अद्यावधिक गरेर, सुचीमा समावेश भएकाहरूलाई प्राथमिकीकरण गरी प्राथमिकता क्रम अनुसार, कामका लागि रोजगार कार्यक्रममा संलग्न गराई रोजगारी दिनुपर्ने व्यवस्था रहेकोमा, कार्यालयले बेरोजगारको तथ्याङ्क अद्यावधिक गरेको छैन । श्रमिकको संख्या पनि अत्याधिक रहेकोले कार्यक्रमको उद्देश्य अनुरुप लक्ष्य हाँसिल गर्ने गरी कार्यान्वयन भएको पाइएन । यस कार्यक्रम अन्तर्गत यस वर्ष २७० जनालाई रोजगारी उपलब्ध गराई रु. ११३७४००० खर्च गरेको छ । लक्षित वर्गलाई ३० दिनसम्म रोजगारी उपलब्ध गराई श्रमिक ज्याला, प्रशासनिक र कार्यक्रम खर्च समेत खर्च लेखेका छन् । उक्त खर्चवाट लक्षित वर्गमा अल्पकालीन रोजगारी सृजना भए तापनि कामको दीर्घकालीन रोजगारी सृजना भएको देखिएन ।		


दफा	भौ.नं, मिति र व्यहोरा	बेरजू रकम																																										
५९.	फरक योजनामा खर्च: शास्त्र अनुदान तोकिएको शर्त तथा कार्यक्रममा मात्र खर्च गरिनु पर्दछ । गाउँपालिकाले नरजंग नरपति लिक मार्गको लागि शास्त्र अनुदान बाट प्राप्त अनुदानलाई तोकिएको भन्दा फरक योजना होडौ देखि जिजुवा सडक मर्मतमा रु. १४,२५,०००/- भुक्तानी गरेको रकम नियमित गर्नु पर्ने रु.	१४२५०००																																										
६०.	समपुरक योजना: समपुरक बजेट बाट संचालित योजनामा स्थानीय तहको ५० प्रतिशत लागत सहभागिता हुनु पर्दछ । गाउँपालिकाले समपुरक बजेट बाट निम्नानुसारको योजना संचालन गर्दा ५० प्रतिशत लागत सहभागिता गरेको नदेखिएकोले रु. ८७,९६,५१४/- कार्याविधि विपरित खर्च गरेको रु.	८७९,६५१४																																										
	<table border="1"> <thead> <tr> <th>क्र.सं.</th><th>योजनाको नाम</th><th>कुल खर्च</th><th>गाउँपालिकाले वेहोनु पर्ने रकम</th><th>गाउँपालिकाले वेहोरेको</th><th>फिर्ता गर्नु पर्ने</th></tr> </thead> <tbody> <tr> <td>१</td><td>नरजंग नरपति लोक मार्ग</td><td>११४३५९८०</td><td>५७१७९९०</td><td>१७२८२५०</td><td>३९८९७४०</td></tr> <tr> <td>२</td><td>दिकुरी सिचाई</td><td>६६०८६९९</td><td>३३०४३४६</td><td>११०८६९९</td><td>२१९५६५५</td></tr> <tr> <td>३</td><td>घटेपाटा जलविद्युत</td><td>१७५०००</td><td>८७५००</td><td>०</td><td>८७५००</td></tr> <tr> <td>४</td><td>भाम सिचाई</td><td>४०९९४३१</td><td>२००९७९६</td><td>१२९९४३१</td><td>७९०२८५</td></tr> <tr> <td>५</td><td>जेरी मिगु सडक</td><td>३४६६६६८</td><td>१७३३३३४</td><td>०</td><td>१७३३३३४</td></tr> <tr> <td></td><td>जम्मा</td><td></td><td></td><td></td><td>८७९,६५१४</td></tr> </tbody> </table>	क्र.सं.	योजनाको नाम	कुल खर्च	गाउँपालिकाले वेहोनु पर्ने रकम	गाउँपालिकाले वेहोरेको	फिर्ता गर्नु पर्ने	१	नरजंग नरपति लोक मार्ग	११४३५९८०	५७१७९९०	१७२८२५०	३९८९७४०	२	दिकुरी सिचाई	६६०८६९९	३३०४३४६	११०८६९९	२१९५६५५	३	घटेपाटा जलविद्युत	१७५०००	८७५००	०	८७५००	४	भाम सिचाई	४०९९४३१	२००९७९६	१२९९४३१	७९०२८५	५	जेरी मिगु सडक	३४६६६६८	१७३३३३४	०	१७३३३३४		जम्मा				८७९,६५१४	
क्र.सं.	योजनाको नाम	कुल खर्च	गाउँपालिकाले वेहोनु पर्ने रकम	गाउँपालिकाले वेहोरेको	फिर्ता गर्नु पर्ने																																							
१	नरजंग नरपति लोक मार्ग	११४३५९८०	५७१७९९०	१७२८२५०	३९८९७४०																																							
२	दिकुरी सिचाई	६६०८६९९	३३०४३४६	११०८६९९	२१९५६५५																																							
३	घटेपाटा जलविद्युत	१७५०००	८७५००	०	८७५००																																							
४	भाम सिचाई	४०९९४३१	२००९७९६	१२९९४३१	७९०२८५																																							
५	जेरी मिगु सडक	३४६६६६८	१७३३३३४	०	१७३३३३४																																							
	जम्मा				८७९,६५१४																																							
	समानीकरण पैमानेतर्फः																																											
६१.	परामर्श सेवा:- सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२ मा सार्वजनिक निकायमा कार्यरत जनशक्तिबाट नभ्याउने र बढी दक्षता आवश्यक पर्ने कार्य अनुसार परामर्श सेवाको लागत अनुमान तयार गरी प्रतिस्पर्धाको माध्यमले खरिद गर्नुपर्ने व्यवस्था छ । तर पालिकाले गाउँपालिका प्रोफाइलको लागि परामर्श सेवाको खरिदमा गर्दा प्रतिस्पर्धा नगराई सोझै खरिद गरी रु. १९०४०५० खर्च लेखेका छन् । पालिकाले स्थानीय विकासमार्टेवा पुग्ने तथा दीर्घकालीन पूँजी निर्माण हुने मागमा आधारित आयोजनाको छनौट भएपछि लाभ लागत यकिन गरी उपलब्ध जनशक्तिबाट हुन नसक्ने कार्यको लागि प्रतिस्पर्धाको माध्यमले परामर्श सेवा खरिद गनुपर्नेमा सो गरेको देखिएन ।																																											
६२.	डी.पी.आर. खर्च:- बजेट व्यवस्था भई कार्यान्वयन हुने आयोजनाको मात्र गुरु योजना डी.पी.आर. लगायतको अध्ययत गरी प्रतिवेदन तयार गर्नु पर्दछ । यस स्थानीय तहले यो बर्ष स्वीकृत बार्षिक कार्यक्रम अनुसार देहाय बमोजिमको कार्य परामर्शदाताबाट गराई प्रतिवेदन प्राप्त गरको छ ।																																											
	<table border="1"> <thead> <tr> <th>कार्य विवरण</th><th>परामर्शदाता</th><th>स्वीकृत रकम रु.</th><th>खर्च रकम रु.</th><th>अध्ययनबाट निर्धारण भएको आयोजनाको लागत</th></tr> </thead> <tbody> <tr> <td>प्रशासनिक भवन</td><td>युनाइटेड नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी</td><td>१४९८९४६</td><td>१४४२०२९</td><td></td></tr> <tr> <td>१० शैय्या अस्पताल</td><td>कर्मा कन्सल्ट प्रा.लि.</td><td>१९९६७५१</td><td>१९०३२९५</td><td></td></tr> <tr> <td>नरजंग नरपति सडक खण्ड</td><td>इन्जिनियरिङ</td><td>१९८२२६९</td><td>१९८२२६९</td><td></td></tr> <tr> <td>शम्भु सुनन्दा मा.वि., जुकोट</td><td>भिलेज डेभलपमेन्ट एण्ड वर्किङ</td><td>४९९९९६</td><td>४९६६०६</td><td></td></tr> <tr> <td>जम्मा:</td><td></td><td>५८९७९५४</td><td>५८२४९९९</td><td></td></tr> </tbody> </table>	कार्य विवरण	परामर्शदाता	स्वीकृत रकम रु.	खर्च रकम रु.	अध्ययनबाट निर्धारण भएको आयोजनाको लागत	प्रशासनिक भवन	युनाइटेड नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी	१४९८९४६	१४४२०२९		१० शैय्या अस्पताल	कर्मा कन्सल्ट प्रा.लि.	१९९६७५१	१९०३२९५		नरजंग नरपति सडक खण्ड	इन्जिनियरिङ	१९८२२६९	१९८२२६९		शम्भु सुनन्दा मा.वि., जुकोट	भिलेज डेभलपमेन्ट एण्ड वर्किङ	४९९९९६	४९६६०६		जम्मा:		५८९७९५४	५८२४९९९														
कार्य विवरण	परामर्शदाता	स्वीकृत रकम रु.	खर्च रकम रु.	अध्ययनबाट निर्धारण भएको आयोजनाको लागत																																								
प्रशासनिक भवन	युनाइटेड नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी	१४९८९४६	१४४२०२९																																									
१० शैय्या अस्पताल	कर्मा कन्सल्ट प्रा.लि.	१९९६७५१	१९०३२९५																																									
नरजंग नरपति सडक खण्ड	इन्जिनियरिङ	१९८२२६९	१९८२२६९																																									
शम्भु सुनन्दा मा.वि., जुकोट	भिलेज डेभलपमेन्ट एण्ड वर्किङ	४९९९९६	४९६६०६																																									
जम्मा:		५८९७९५४	५८२४९९९																																									
	यस्तो अध्ययन कार्य गराउँदा लाग्ने खर्चको लागत अनुमान तयार गर्दा कुनै आधार नलिई स्वीकृत बजेट बमोजिमकै रकम खर्च गरेको उपयुक्त देखिएन । डी.पी.आर.तयार गर्दा गाउँपालिकाको																																											

दफा	भौ.नं. मिति र व्यहोरा	बेरुज् रकम						
	प्राविधिक जनशक्ति प्रयोग नगर्नाको कारण स्पष्ट गर्दै आगामी दिनमा आगामी दिनमा गाउँपालिकाको प्राविधिक जनशक्तिबाट यस्तो कार्य गराउनु पर्दछ ।							
६३.	उपभोक्ता समितिबाट खरिद कार्य: १०४-२०७८/१/५ सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९७(१) मा एक करोड रुपैयाँसम्म लागत अनुमान भएको निर्माण कार्य उपभोक्ता समितिबाट गराउन सकिने उल्लेख छ । गाउँपालिकाले खाती खोला लाई जलविद्धत योजनाको जलविद्धत सामग्री खाती खोला उपभाराट खाती खोला गराइ रु. ८,५९,०५०/- /- मुतुशाना गरेका दाखिएकाल उत्त भुक्तानीलाई नियमित गराउनु पर्ने रु.	८९२०५०						
६४.	मेसिन प्रयोग: २६६-२०७८/३/३० गाउँपालिकाले नरजंग नरजित नरपति सडक निर्माणको लागी उपभोक्ता समितिलाई रु. १७,२४,२५०/- भुक्तानी गरेकोमा सो उपभोक्ता समितिले गाउँपालिकाको मेसिन प्रयोग गरीँसो कार्य सम्पन्न गरेको र उत्त मेसिनको भाडा नतिरेको देखिएकोले गाउँपालिकाको निर्णय अनुसार एक प्रतिशत उपभोक्ता समितिलाई भुक्तानी गरी बाकि रु. १७,०७,००७.५०/- सम्बन्धित उपभोक्ता समितिबाट असुल गरी गाउँपालिकाको स्थानीय संचित कोषमा दाखिला गर्नु पर्ने रु.	१७०७००७.५						
६५.	बेरितको कर विजक मूल्य अभिवृद्धि कर नियमावली २०५३ को नियम १७ अनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रत्येक व्यक्ति वा फर्मले कुनै वस्तु वा सेवा आपुर्ति गर्दा अनुसुची ५(क) वर्मोजिमको ढांचामा कर विजक जारी गरी पेश गर्नुपर्ने व्यवस्था छ । कार्यालयले निम्नानुसार फर्मलाई भुक्तानी गरेकोमा सो फर्महरूले जारी गरेको विजकमा निम्नानुसार कैफियत देखिएको मूल्य अभिवृद्धि कर रकम रु. ४,६९,६२०.३१ सम्बन्धित आन्तरिक राजस्व कार्यालयबाट कर समायोजन गरेको प्रमाण पेश गर्नुपर्ने रु	४६९,६२०.३१						
क्र.सं.	भौ.नं. मिति	भुक्तानी पाउनेको नाम	प्यान नं.	विजक मिति	विज क नं.	विजक रकम	समायोजन गर्नु पर्ने मुअकर कर रकम	कैफियत
१	२१२-२०७८/३/२१	शम्भु कन्स्ट्रक्स न एण्ड सप्लायर्स	६००९९४४४	२०७८/३/२१	१	४२१६७३	५४८१७.४९	विजकमा कर रकम केरमेट गरेको
२	२६३-२०७७/३/३०	सुनन्दा मास्टेड्चरी निर्माण सेवा	३०९६९९२६४	२०७८/३/३०	४	४७००९६६.३७	३०५५१०.८२	पान नं. सच्याए को
३	प्रदेश २४-२०७८/३/२७	चन्द्रल कन्स्ट्रक्स न	६१२७५७३८७	२०७८/३/२७	-	८४०७०७	१०९२९२	विजक नं. नभएको
४	३७५.१०७८.१३.१७	दाजुभाई ट्रेडर्स एण्ड सप्लायर्स	६१४२६३६२०	०७७।१०।१९	-	२०८००	२३९२.९६	विजक नं. हातले लेखेको
		जम्मा					४६९६२०.३१	
६६.	नन फाईलर मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १९(१) मा करदाताले प्रत्येक कर अबधिको कर सो अबधी समाप्त भएको मितिले २५ दिन भित्र बुझाउनु पर्ने उल्लेख छ । कार्यालयले निम्नानुसार	८८०१७४.४						

दफा	भौ.नं. मिति र व्यहोरा								बेरुजू रकम
क्र. सं.	भौ.नं. मिति	भुक्तानी पाउनेको नाम	प्यान नं.	विजक मिति	विजक नं.	विजक रकम	समायोजन गर्नु पर्ने मुअकर कर रकम	ननफाइलर रहेको मिति	
१.	४४- २०७७/१०/ २८	माईमान्दु कन्स्ट्रक्शन	६१४५ ०१३७ १	२०७७/ १०/१५	१	४२३०६१	५४९९७	२०७७/९	
२.	२७४- २०७८/३/३ १	मालिया कन्स्ट्रक्शन एण्ड सप्लायर्स	६१२७ ११३१ ६	२०७७/ ११/१७	१	३८७६९२ ७.९३	२५२००० .३२	२०७७/८	
३.	२७२- २०७८/३/३ १	कुलादेवि निर्माण सेवा	६०३६ २४६४ ३	२०७७/ ७/४	१	२६०६०२ २.९६	१६९३९१ .४९	२०७७/८	
४.	९३- २०७७/१२/ २५	चन्द्रल कन्स्ट्रक्शन	६१२७ ५७३८ ७	२०७७/ १२/२४	२	४२०३५३. ९८	५४६४६	२०७७/८	
५.	१०२- २०७८/१/३		२०७८/ १/३	३	४२०३५३. ९८	५४६४६			
६.	शस्तर२४- २०७७/२/४		२०७८/ २/४	५	४२१४८१. ४९	५४७९२. .५९			
७.	प्रदेश ५- २०७८/१/२ १		२०७८/ १/२१	४	१८४३८५ २	२३९७०१			
	जम्मा						८८०९७४ .४		
६७.	उपभोक्ता समितिलाई अग्रिम कर: आयकर ऐन २०५८ को दफा ८९ मा उपभोक्ता समिति मार्फत हुने कार्यको भुक्तानी स्वरूप उपभोक्ता समितिलाई भुक्तानी गरी रु ५० लाख भन्दा बढीको भुक्तानीमा १.५ प्रतिशतका दरले अग्रिम कर कट्टा गरी भुक्तानी गर्नु पर्ने व्यवस्था छ । गाउँपालिकाले यो निम्नानुसार उपभोक्ता समितिलाई रु. ५० लाख भन्दा माथि को भुक्तानी गर्दा अग्रिम कर वापतको रकम कट्टी नगरेको ले रु.२,८८,१२७ अग्रिम कर बापतको रकम सम्बन्धित उपभोक्ता समितिबाट असुल गर्नु पर्ने रु		२८८९२७						
	क्र.सं.	भौ.नं. मिति	उपभोक्ता समितिको नाम	भुक्तानी	रकम				
१	२०१-२०७८/३/१८	तुसारे खानेपानी योजना	६६५००००	९९७५०					
२	शस्तर८६- २०७८/३/२६	जेरा खानेपानी तथा सरसफाई उपभोक्ता समिति	५९०८४५९	८८६२७					
३	९९-२०७८/३/३०	शम्भु सुनन्दा मा वि घेरबार निर्माण	६६५००००	९९७५०					
	जम्मा				२८८९२७				

दफा	भौ.नं, मिति र ब्यहोरा							बेरुजू रकम	
६८.	कार्यसम्पादन जमानत: सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११०(४)मा कार्य सम्पादन जमानतको म्याद मर्मत सम्भार अवधि भन्दा १ महिना बढि अवधि हुनु पर्ने व्यवस्था छ । कार्यालयले देहायबमोजिमको निर्माण कार्य गर्न निर्माण व्यवसायीसँग सम्झौता गर्दा मर्मत सम्भार अवधि ३६५ दिन हुने भनि उल्लेख गरेकोमा पेश गरेको कार्यसम्पादन जमानतको अवधि नियमावलीले तोकेको भन्दा कम अविधिको भएकोले नियमावलीमा भएको व्यवस्था बमोजिम मर्मत सम्भार अवधि भन्दा १ महिना बढि अवधि भएको कार्यसम्पादन जमानत पेश गर्नुपर्ने रु							३०९९०००	
	क्र.सं.	भौ.नं. मिति	योजनाको नाम	फर्म	कार्य सम्पादन जमानतको विवरण	अवधि	हुनुपर्ने अवधि	रकम	
१.	१९- २०७७ /१/२	वडा नं. ३ भवन निर्माण	एस ई कनस्ट्रक्स न प्रा.ली.	Sunrise Bank SR- 071-PB-002/20	29 July 2021	15 Aug 2022	६४००००		
२.	१४- २०७७ /१२/१५	दाते ओखर देखि तल्ला खाली सिचाई योजना	आर जे निर्माण सेवा	Sunrise Bank SR- 050-PB-089/20	19 Jan 2022	13 may 2022	१२८३०० ०		
३.	शस्त्र॒ ५- २०७७ /१२/६	रुपाली प्रा.वि. भवन निर्माण	आर डि पि कन्स्ट्रक्सन	रा.वा.बैंक G20441000049	२०७९ /४/३ १	म्याद थपको १३ महिना	११६८०० ०		
		जम्मा					३०९०००		
६९.	सम्झौता भन्दा बढी भुक्तानी; १२७-२०७८/१/२४ सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२३(१) ख मा खरिद सम्झौता अनुसार सार्वजनिक निकायले रनिङ बिल भुक्तानी गर्दा करारका शर्तबमोजिम प्राविधिक नापर्जाँच गरी भुक्तानी गर्नुपर्ने उल्लेख छ । गाउँपालिकाले पिपलधारा खानेपानी तथा सरसफाई योजनाको लागि किसित कन्स्ट्रक्सनलाई भुक्तानी गर्दा क्ल हाम्बर आईटम १ थानको सम्झौतामा रु. ५०० उल्लेख भएकोमा रु. ५००० का दरले रु. ४५०० बढी भुक्तानी गरेको देखिएको छ । साथै सम्झौतामा उल्लेख नभएको निम्नानुसारको आईटममा रु. ४७,४२५.२७ भुक्तानी गरेको देखिएको छ । सम्झौतामा उल्लेख भएको दर भन्दा बढी र सम्झौतामा उल्लेख नगरेको आईटममा दिएको भुक्तानी रु. ५१९२५.२७ असुल गर्नुपर्ने रु.							५१९२५.२७	
	क्र.सं.	आईटमको नाम	परिमाण	दर	भुक्तानी				
१	पोलिथिन पाईप जडान कार्य(२०/२५)	१४९७.३	३.१३	४६७९.०६					
२	पोलिथिन पाईप जडान कार्य(३२)	१०९८.३	३.८८	४२५५.९९					
३	पोलिथिन पाईप जडान कार्य(४०/५०)	१४२१.७	४.६९	६६६४.२२					
४	पोलिथिन पाईप जडान कार्य(६३/७५/९०)	६०९.४	४७.५	२८९४६.५					
५	जि आई पाईप जडान कार्य(१५/२०)	३९.८	६५.१३	२५९१.९८					
६	जि आई पाईप जडान कार्य(२५/३२)	३.२	८९.८८	२८७.६					
	जम्मा				४७४२५.२७				
७०.	अधुरो निर्माण कार्य: सार्वजनिक निर्माण गर्दा आवश्यकतामा आधारीत प्रतिफल दिने किसिमको हुनुपर्दछ । पालिकाले उपभोक्ता समिति मार्फत निर्माण गर्ने गरी सञ्चालन गरेका निम्न योजनाहरूमा सम्झौता भन्दा झन्डै आधा परिमाणको मात्र काम हुदा समेत कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी गरेको देखिन्छ । अपुरो निर्माण भएको कारण सो संरचनाहरू प्रयोगमा आउन नसक्नाले निर्माण गर्नुको उद्देश्य								

दफा	भौ.नं. मिति र व्यहोरा	बेरुजू रकम																														
	परिपूर्ति हुन नसक्ने देखिन्छ। सम्झौता अनुसारको काम समयमै सम्पन्न गराउने तर्फ पालिकाको ध्यानाकर्षण हुनुपर्दछ																															
	<table border="1"> <thead> <tr> <th>क्र.सं.</th><th>निर्माण कार्य</th><th>निर्माण व्यवसायी</th><th>संझौता मिति</th><th>सम्पन्न गर्नुपर्ने मिति</th><th>यो वर्ष सम्मको खर्च</th></tr> </thead> <tbody> <tr> <td>१</td><td>ढिकुरी सिचाई</td><td>दिनेश निर्माण सेवा एण्ड टेक्निकल प्रा लि</td><td>२०७६।९।२५</td><td>२०७८।३।३०</td><td>२२७९३३६५</td></tr> <tr> <td>२</td><td>नरपति नरजां नरजित सडक</td><td>मार्गदिवी निर्माण सेवा</td><td>२०७७।१०।५</td><td>२०७८।०३।३१</td><td>१२५६०००।०</td></tr> <tr> <td>६</td><td>स्वामीकार्तिक मा वि भवन</td><td>योडखेत निर्माण सेवा</td><td>२०७७।०९।०</td><td>२०७८।०३।३०</td><td>९५८७६७।०</td></tr> <tr> <td>९</td><td>रुपाली पा वि भवन</td><td>आर डि पि कन्टक्शन फर्म</td><td>२०७७।०८।१</td><td>२०७८।३।३१</td><td>१८०००९५।०</td></tr> </tbody> </table>	क्र.सं.	निर्माण कार्य	निर्माण व्यवसायी	संझौता मिति	सम्पन्न गर्नुपर्ने मिति	यो वर्ष सम्मको खर्च	१	ढिकुरी सिचाई	दिनेश निर्माण सेवा एण्ड टेक्निकल प्रा लि	२०७६।९।२५	२०७८।३।३०	२२७९३३६५	२	नरपति नरजां नरजित सडक	मार्गदिवी निर्माण सेवा	२०७७।१०।५	२०७८।०३।३१	१२५६०००।०	६	स्वामीकार्तिक मा वि भवन	योडखेत निर्माण सेवा	२०७७।०९।०	२०७८।०३।३०	९५८७६७।०	९	रुपाली पा वि भवन	आर डि पि कन्टक्शन फर्म	२०७७।०८।१	२०७८।३।३१	१८०००९५।०	
क्र.सं.	निर्माण कार्य	निर्माण व्यवसायी	संझौता मिति	सम्पन्न गर्नुपर्ने मिति	यो वर्ष सम्मको खर्च																											
१	ढिकुरी सिचाई	दिनेश निर्माण सेवा एण्ड टेक्निकल प्रा लि	२०७६।९।२५	२०७८।३।३०	२२७९३३६५																											
२	नरपति नरजां नरजित सडक	मार्गदिवी निर्माण सेवा	२०७७।१०।५	२०७८।०३।३१	१२५६०००।०																											
६	स्वामीकार्तिक मा वि भवन	योडखेत निर्माण सेवा	२०७७।०९।०	२०७८।०३।३०	९५८७६७।०																											
९	रुपाली पा वि भवन	आर डि पि कन्टक्शन फर्म	२०७७।०८।१	२०७८।३।३१	१८०००९५।०																											
७१.	कार्य सम्पन्न प्रतिवेदन:- सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२५ (२) मा कुनै निर्माण कार्य सम्पन्न भई त्रुटी सच्याउने दायित्वको अवधि समाप्त भएपछि प्राविधिक कर्मचारीबाट जाँचबुझ गराई कार्य सम्पन्न प्रतिवेदन तयार गर्नु पर्ने व्यवस्था छ। यस स्थानीय तहले उल्लिखित कानूनी व्यवस्था बमोजिम त्रुटी सच्याउने दायित्वको अवधि समाप्त भएपछि कार्य सम्पन्न प्रतिवेदन तयार गरेको पाइएन। कानूनी व्यवस्थाको पालना नभएकोले त्यस्तो निर्माण कार्य स्वीकृत ड्रइड डिजाइन वा स्पेसिफिकेशन बमोजिम भए नभएको यकिन हुन सक्ने अवस्था देखिएन।																															
७२.	सार्वजनिक परीक्षण:- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७८ बमोजिम स्थानीय तहले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, दिगो र भरपर्दो वनाउन कार्यक्रमको सामाजिक परीक्षण अन्तर्गत सार्वजनिक परीक्षण र सार्वजनिक सुनुवाई गर्नुपर्ने व्यवस्था बमोजिमको कार्य भएको पाइएन। सार्वजनिक परीक्षणको अभावमा आर्थिक कारोबारमा जवाफदेहिता र पारदेशिताको प्रबद्धन गर्ने कार्यमा बाधा पर्ने देखिन्छ।																															
७३.	सफ्टवेयर खरिद:- नेपाल सरकारको सूचना प्रविधि प्रणाली (व्यवस्थापन तथा सञ्चालन) निर्देशिका, २०७१ को बुँदा नं.४.१ मा कुनै सरकारी निकायले आफ्नो कार्य विद्युतीय माध्यमबाट सञ्चालन गर्नका लागि प्रयोग गर्ने सूचना प्रविधि प्रणालीको निर्माण गर्दा त्यस्तो प्रणाली सम्बन्धी कागजात तयार गरी मानक अनुरूप भए नभएको निर्धारण गर्न सूचना प्रविधि विभागबाट स्वीकृत गराउन पर्ने व्यवस्था रहेको छ। स्थानीय तहले जिन्सी व्यवस्थापन सम्बन्धी सफ्टवेयर खरिद गरी रु. ४९७३४० खर्च गरेकोमा खरिद भएका सफ्टवेयरको सूचना तथा प्रविधि विभागबाट स्वीकृत लिएको देखिएन। यस्ता सफ्टवेयर स्वीकृति लिई प्रयोग गर्नुपर्दछ।																															
७४.	गुणस्तर परीक्षण:- सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११५(१) अनुसार सार्वजनिक निकायले आपुर्ति गरेका मालसामान सम्झौतामा उल्लेखित प्राविधिक स्पेशिफिकेशन र गुणस्तर बमोजिम भए नभएको निरीक्षण वा परीक्षण गर्नु गराउनु पर्ने व्यवस्था छ। स्थानीय तहले निर्माण व्यवसायी तथा उपभोक्ता समिति मार्फत कार्य गराएकोमा निर्माण कार्यमा प्रयोग हुने कुनै पनि सामानको गुणस्तर परीक्षण गरेको पाइएन।																															
	समानीकरण चालुतर्फ																															
७५.	<p>भ्रमण खर्च : कर्णाली प्रदेश अन्तर्गतिका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी ऐन, २०७५ तथा भ्रमण खर्च नियमावली, २०६४ बमोजिम कार्यालयको काममा कर्मचारी तथा पदाधिकारीलाई भ्रमण खर्च भुक्तानी गर्दा देखिएका व्यहोराहरू देहाय बमोजिम छन्।</p> <ul style="list-style-type: none"> अधिकांश भ्रमणको उद्देश्य र स्पष्ट प्रयोजन कार्यालयकै कामका लागि भएको हो भनी सुनिश्चित 	२५																														



दफा	भौ.नं, मिति र व्यहोरा	बेरुजू रकम
	<p>हुने विश्वसनीय आधार नदेखिएको ।</p> <ul style="list-style-type: none"> नियमानुसार भ्रमण अभिलेख खाता नरहेकाले पदाधिकारी तथा कर्मचारीको भ्रमण सम्बन्धी एकीकृत विवरण प्राप्त हुन नसकेको । भ्रमण पश्चात् तोकिए बमोजिम भ्रमण प्रतिवेदन पेश नगरी अधिकांश भ्रमणको भ्रमण खर्च भुक्तानी गर्ने गरेको । कतिपय भ्रमणहरु पालिका वा कार्यालयसँग असम्बन्धित नगर/गाउँपालिका गएको जनाई सो वापतको खर्च भुक्तानी गर्ने गरेको । स्पष्ट प्रयोजन बेरार वडा अध्यक्ष सहितका पदाधिकारीको ७ दिनको भ्रमण आदेश स्वीकृत गरी भुक्तानी गर्ने गरेको । <p>अतः स्पष्ट प्रयोजन र उद्देश्य बेरार अधिकांश ७ दिनको समयावधी राखी भ्रमण खर्च भुक्तानी गरेको अवस्थाबाट भ्रमण खर्च भुक्तानीमा दुरुपयोगको सम्भावना देखियो । त्यसैले तोकिएको कानुनी व्यवस्थाको पालना गर्दै भ्रमण खर्चमा हुन सक्ने अनियमितता र दुरुपयोग नियन्त्रण गर्न भ्रमण आदेश स्वीकृत गर्ने पदाधिकारीले ध्यान दिनुपर्दछ ।</p>	
७६.	<p>भ्रमण अभिलेख एवं प्रतिवेदन: भ्रमण खर्च नियमावृद्धी, २०६४ अनुसार आफू कार्यरत क्षेत्रभित्र भ्रमण गर्दा दैनिक भ्रमण भत्ता नपाउने तथा एकै दिन गएर फर्किन सक्ने ठाउमा खाजा खर्च बापत दैनिक भ्रमण भत्ताको २५ प्रतिशत रकम दिन सकिने उल्लेख छ । नियम २१ मा भ्रमणमा खटिने पदाधिकारी वा कर्मचारीले भ्रमण प्रारम्भ गरेपछि सम्बन्धित पालिकाले अनुसूची- ६ बमोजिमको ढाँचामा भ्रमण अभिलेख राख्नुपर्ने उल्लेख छ । पालिकाका बिभिन्न कर्मचारीले बिभिन्न स्थानमा भ्रमण गरेको भ्रमण आदेश र भ्रमण बील अनुसार बजेट खर्च लेखेकोमा भ्रमण अभिलेख व्यवस्थित राखेको छैन् । एउटै गोशबारा भौचरबाट अनुगमन तथा मुल्यांकन, सरुवा तथा भ्रमण भत्ता एकमुष्ट भ्रमण/अनुगमन प्रतिवेदन बेरार तेरिज तयार नगरी खर्ची लेखेको, एकै दिन गएर फर्किन सक्ने स्थान समेतको दैनिक भ्रमण भत्ता रु. ९३०७६५ भुक्तानी गरेको नियमित देखिएन । नियमावलीमा उल्लेख भए बमोजिम भ्रमण प्रतिवेदन राखेर मात्र भ्रमण खर्च लेख्ने र एकैदिन जान आउन सकिने स्थानमा बास बस्ने गरी कार्यालयको नियमित देखिएन ।</p>	
७७.	<p>पारश्रामक कर: आयकर ऐन, २०५८ का दफा ४ का अनुसूची १ (२) अनुसार बाष्पक आयमा कर गणना गर्दा दम्पत्तिको हकमा (क) रु. ४५०००० सम्म १ प्रतिशत, (ख) रु. ४५०००० देखि रु. ५५०००० सम्म रु. १००००० मा १० प्रतिशत, (ग) रु. ५५०००० देखि रु. ७५०००० सम्म रु. २००००० मा २० प्रतिशत, (घ) रु. ७५०००० देखि रु. २०००००० सम्म रु. १२४५००० मा ३० प्रतिशत र रु. २०००००० भन्दा बढीको आमदानीमा (घ) बमोजिम लाग्ने करको दरमा थप २० प्रतिशत अतिरिक्त कर लाग्ने व्यवस्था छ । गाउँपालिकामा कार्यरत अधिकृत स्तर तथा पारिश्रमिक पुग्ने अन्य कर्मचारीहरुको पारिश्रमिक कर माथि उल्लिखित व्यवस्था अनुसार रु. २०,००८.६ कर कट्टि नगरेकोले उक्त कर असूल गरी दाखिला हुनुपर्ने रु</p>	२०००८.६

क्र. सं.	नाम	जम्मा खुद आय	छुट हुने रकम	कर लाग्ने आय	लाग्ने कर	कट्टी गरेको पारिश्रमि कर रु.	नपुग पारिश्रमिक कर रु.
१	राजन रेग्मी (कम्प्युटर अधिकृत)	६९९५९०	४९००००	१२९५९०	१५९९८	०	१५९९८
५	वन्धु विक्रम शाही (जलसोत अधिकत)	५५१४२६	४९००००	६१४२६	६१४२.६	२०५२	४०९०.६

दफा	भौ.नं. मिति र व्यहोरा				बेरुजू रकम
	जम्मा			२०००द.६	
३८.	प्रमाण कागजात बेगर भुक्तानी: प्रदेश आर्थिक कार्यविधि नियमावली, २०७६ को नियम ३७ (२) अनुसार स्वीकृत कार्यक्रम अनुसारको रकम खर्च गर्नु पूर्व खर्चको अछित्यारी दिनेले खर्चको यथेष्ट प्रमाणका आधारमा मात्र खर्चको स्वीकृती दिनुपर्ने व्यवस्था छ। पालिकाले निम्नानुसारको भुक्तानीहरू कैफियतमा उल्लिखित प्रमाण बेगर भुक्तानी दिएको देखियो। अतः बजेट खर्च गर्दा खर्चका यथेष्ट प्रमाणका आधारमा मात्र भुक्तानी दिई अनावश्यक खर्च नियन्त्रण गर्नु पर्दछ।				
	भौ.नं.र मिति	नाम	विवरण	खर्च रकम रु.	कैफियत
गाउँपालिका, चातुर					
४९।०७७।७।३	रण वहादुर महतारा	सामुदायिक स्वास्थ्यको लागि फर्निचर सामाग्री	२६९००	दाखिला बेगर खर्च भएको।	
११६।०७७।१०।२	निरेश कट्टेल	विविध कार्यक्रम	६८८।७०	कार्यक्रमको प्रतिवेदन र फोटोहरू नभएको।	
१७०।०७७।११।४		मष्टामाण्डु मर्मत योजना नि.उ.स.	२३७५००	योजनाको लागत अनुमान नभएको।	
४९३।०७८।३।१७		भुवानी बालै विकास केन्द्र भवन निर्माण	४०६।१२५	पालिकाको अनुगमन प्रतिवेदन नरहेको।	
४४२।०७८।३।२५		शिक्षा सम्बन्धी कार्यक्रम खर्च	४९९।११७	कार्यक्रमको कार्य योजना छैन।	
शास्ति ७७।०७७।१२।२७		शुन्य दरबन्दी भएका ६ वटा विद्यालयलाई अनुदान निकासा	११५।७४६०	पालिकाबाट अनुगमन भएको प्रतिवेदन नभएको।	
८०।०७७।१२।२९		खापर मष्टेश्वरी आ.वि., खोलाह	१००००००	पालिकाबाट अनुगमन भएको प्रतिवेदन नभएको।	
		सत्यसाई आ.वि., जोरु	१००००००	पालिकाबाट अनुगमन भएको प्रतिवेदन नभएको।	
		मनमोहन स्मृति आ.वि., जुकोट	१००००००	पालिकाबाट अनुगमन भएको प्रतिवेदन नभएको।	
१२३।०७८।१।२३		पोषण कार्यक्रम	१८०।२००	कार्यक्रमको योजना नभएको।	
१७२।०७८।३।१७		मिगु आलु पकेट सञ्चालक समिति	४७३।१३६	कार्यक्रमको समझौता पेश नभएको तथा पालिकाले अनुगमन गरेको प्रतिवेदन संलग्न नरहेको।	
२१३।०७८।३।१८		खेलकुद उपक्षेत्र अन्तर्गत क्लब गठन	१०००००	कार्यक्रमको कार्य योजना नभएको।	
२४८।०७८।३।२६		सामाजिक जागरण समृद्धिका लागि युवा परिचालन	१५००००	कार्यक्रमको योजना र प्रतिवेदन नभएको।	
२६२।०७८।३।२८		मिगु आलु पकेट सञ्चालक समिति	१२५।६००	कार्यक्रमको कार्य योजना नभएको।	
२६९।०७८।३।२८		बहुक्षेत्रिय कार्यक्रम	३२०।४२०	कार्यक्रमको फोटोहरू संलग्न नरहेको।	
२७१।०७८।३।२८		सुरक्षित आवास	११३।४०००	पालिकाबाट अनुगमन भएको	

दफा	भौ.नं, मिति र व्यहोरा					बेरुजू रकम			
२७८।०७८।३।२९	वहुक्षेत्रिय कार्यक्रम	पोषण	१४९९६०	प्रतिवेदन संलग्न नरहेको ।					
	विविध कार्यक्रम		४१२०००	कार्यक्रमको कार्य योजना, प्रतिवेदन र फोटोहरु नभएको ।					
	सुरक्षित नागरिक आवास कार्यक्रम		१६२०००	कार्यक्रमको फोटोहरु र प्रतिवेदन संलग्न नरहेको ।					
७९.	सूचना प्रविधिको लागत अनुमान: सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५ बमोजिम एक लाख रुपैया भन्दा माथिको खरिद कार्य गर्दा लागत अनुमान तयार गर्नुपर्ने व्यवस्था छ । कार्यालयले इन्टरनेट जडान सम्बन्धी खरिद गर्दा नर्मदा इन्फोसिस लाई रु. ४९५७३१ भुक्तानी गरेकोमा सो को लागत अनुमान तयार पढेको छैन । लागत अनुमान बिना भुक्तानी भएको कार्य नियन्त्रण हुनु पर्दछ ।								
८०.	घटी कर कट्टि: आयकर ऐन, २०५८ को दफा ८८ मा सेवा शुल्कमा १५ प्रतिशतका दरले कर कट्टि गर्नुपर्ने व्यवस्था रहेकोमा पालिकाले निम्न बमोजिममा १५ दरले कर कट्टि नगरी घट्टि कट्टि गरेकोले घटी कर रु. २९७०० सम्बन्धितबाट असूल गरी सझीय राजश्व खातामा दाखिला गर्नुपर्ने रु.								
	क्र. सं.	गो.भौ.नं.र मिति	विवरण	भुक्तानी रकम रु.	कर कट्टि गर्नुपर्ने रु.	कट्टि भएको असूल गर्नुपर्ने रु.			
१	३३७।०७८।२।२६	अपडेट मल्टिमिडिया हाउस	११००००	१६५००	१६५०	१४८५०			
२	३४६।०७८।२।२८	पौरखी विकास सञ्चार सहकारी संस्था लि.	३००००	४५००	४५०	४०५०			
३	३७४।०७८।३।७	नजिक मिडिया प्रा.लि.	३००००	४५००	४५०	४०५०			
४	४०६।०७७।११।११	किनारा मिडिया प्रा.लि.	५००००	७५००	७५०	६७५०			
	जम्मा					२९७००			
८१.	प्यान नं. नभएको बील: सार्वजनिक खरिद नियमावली २०६४ को नियम १९ मा सार्वजनिक निकायले खरिद गर्दा स्थायी लेखा नं. प्राप्त गरेको फर्मबाट मात्र खरिद गर्नु पर्ने व्यवस्था छ । पालिकाले देहाय बमोजिमका खर्चको बील प्यान नं. नभएको फर्म बाट खरिद गरी भुक्तानी गरेको रु. ५,४९,१७५/- लाई नियम सम्मत मात्र नसकिने रु.						५४९,१७५		
	क्र.सं.	भौ.नं.र मिति	नाम	विवरण	खर्च रकम रु.	कैफियत			
	गाउँपालिका, चालु:								
१	२५।०७७।७।३	शाही होटल	खाना र खाजा	२७३२०	सादा बील रहेको ।				
२	४३।०७७।७।३	कार्की होटल	खाना र खाजा	१०६८१०	सादा बील रहेको ।				
३	१६६।०७७।१०।२९	कार्की होटल	खाजा र खाना	५१८००	सादा बील रहेको ।				
४	२५९।०७७।११।१६	गिरी होटल एण्ड लज	खाना र खाजा	११०६३०	भरपाई मात्र छ बील छैन ।				
५	३६९।०७८।३।७	कार्की होटल	खाना र खाजा	४५३७०	सादा बील रहेको ।				
६	४१०।०७७।११।११	शाही होटल	खाना र खाजा	४९११०	सादा बील रहेको ।				
७	४२५।०७८।३।२०		खाना र खाजा	४३२००	सादा बील रहेको ।				
८	४३४।०७८।३।२२	कार्की होटल एण्ड किराना पसल	खाना र खाजा	३६०७५	सादा बील रहेको ।				
९	४४९।०७८।३।२६		खाना र खाजा	२९३८०	सादा बील रहेको ।				

दफा	भौ.नं. मिति र व्यहोरा						बेरुजू रकम
	सङ्गीय सरकारबाट हस्तान्तरित कार्यक्रम, चालु:						
१०	२७६।०७६।३।२८	कार्की होटल	खाना र खाजा	४९४८०	सादा बील रहेको ।		
	जम्मा			५४९९७५			
८२.	अपुग भरपाई: ११६।०७७।१०।२८ प्रदेश आर्थिक कार्यविधि नियमावली, २०७६ को नियम ३७ (३) अनुसार बजेट खर्च गर्दा खर्चको बील भरपाई सहित लेखा राख्नु पर्ने व्यवस्था छ । पालिकाले रु. ३३६००० को २८० वटा व्याडेकेट खरिद गरेकोमा २५६ वटा मात्र वितरण गरेको देखिएकोले रु.२८८०० वरावरको २४ वटा ब्लाडेट वितरणको सिफारिस तथा भरपाई पेश नभएकोले भरपाई पेश गर्नुपर्ने अन्यथा असूल गर्नुपर्ने रु.				२८८००		
८३.	सवारीको लगबुक: प्रदेश आर्थिक कार्यविधि नियमावली, २०७६ को नियम ३७ (३) अनुसार बजेट खर्च गर्दा खर्चको बील भरपाई तथा इन्धन खर्च गर्दा सवारीको लगबुक सहित लेखा राख्नु पर्ने व्यवस्था छ । पालिकाले देहाय बमोजिमका इन्धन खर्च गर्दा रु. २७१३२१३ सवारीको लगबुकको आधारमा खर्च गर्नुपर्नेमा सवारीको लगबुक बेगर भएको खर्च नियन्त्रण हुनु पर्दछ ।						
	क्र.सं.	भौ.नं.र मिति	विवरण	खर्च रकम रु.	कैफियत		
१	२८।०७७।७।३	डिजल	७९३००	सवारीको लगबुक नभएको ।			
२	१४६।०७७।१०।२९	डिजल	१५६३४२९	सवारीको लगबुक नभएको ।			
३	२७९।०७८।१।३०	डिजल	६५९०००	सवारीको लगबुक नभएको ।			
४	३९७।०७७।११।१६	डिजल	३२००९७	सवारीको लगबुक नभएको ।			
५	४७०।०७८।३।२८	डिजल	९९३८७	सवारीको लगबुक नभएको ।			
	जम्मा		२७१३२१३				
८४.	प्रमाण पेश गर्नुपर्ने: भ्रमण खर्च नियमावली, २०६४ को नियम ६ (१) मा पदाधिकारी वा कर्मचारीले काजमा वा भ्रमणमा जाँदा आफूले यात्रा गर्दा खरिद गरेको टिकट र बोर्डिङ पास पेश गरेमा सोधभर्ना पाउने व्यवस्था छ । पालिकाले देहाय बमोजिम टिकट र बोर्डिङ पास बेगर रु. १२३०५ भुक्तानी गरेको हुनाले टिकट वा बोर्डिङ पेश गर्नुपर्ने अन्यथा असूल गर्नुपर्ने रु.						१२३०५
	क्र.सं	भौ.नं.र मिति	नाम	विवरण	खर्च रकम रु.	कैफियत	
१	२६।०७७।७।३	तारा सिंह कठायत	नेपालगञ्ज देखि कोल्टी कोल्टी देखि नेपालगञ्ज	४८०५ ७५००	टिकट/बोर्डिङ संलग्न नरहेको ।		
	जम्मा			१२३०५			
८५.	बजेट खर्च बढी लेखेको: भौ.नं. २५३।०७७।११।२३, प्रदेश आर्थिक कार्यविधि नियमावली, २०७६ को नियम ३७ (३) मा खर्च गर्दा खर्चको बील भरपाई सहित लेखा राख्नु पर्ने व्यवस्था छ । पालिकाले अपडेट मल्टिमिडियालाई रु. १९५०० भुक्तानी दिनुपर्नेमा बजेट खर्च रु. १९५००० बजेट खर्च लेखेकोले बजेट खर्च लेखेको रु. १७५५०० असूल गर्नुपर्ने रु.						१७५५००
८६.	योजनामा बढी भुक्तानी: १०८।०७७।१०।१२, बण्डाली माडु निर्माण योजना उभोक्ता समितिको लागत अनुमान रु. १७८८३१ रहेकोमा पालिकाबाट रकम रु. १५०००० तथा जन श्रमदानबाट रु. ३६२१८.३१ रहने गरी समझौता भएकोमा कार्य सम्पन्न प्रतिवेदन अनुसार रु. १४२५०० भुक्तानी हुनुपर्नेमा रु. १४९६४४ भुक्तानी भएकोले बढी भुक्तानी रु. ७१४४ असूल गरी दाखिला गर्नुपर्ने रु.						७१४४
८७.	स्वयं सेवक शिक्षक: स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (ज) बमोजिम स्थानीय तहलाई दिएको शिक्षा सम्बन्धी अधिकारमा गाउँपालिकालाई विद्यालयमा दरबन्दी सिर्जना गर्ने तथा शिक्षक नियुक्ती गर्ने अधिकार दिएको देखिदैन् । पालिकाले विभिन्न २५ विद्यालयमा आफै दरबन्दी सिर्जना गरी स्वयं शिक्षक नियुक्त गरी गो.भौ.नं. ७५।०७७।७।२ बाट रु. १९,२८०००, गो.भौ.नं.						

दफा	भौ.नं. मिति र व्यहोरा				बेरुजू रकम	
	१८०।०७७।११।१६ बाट रु. १९२०६६.६६, गो.भौ.नं. २३१।०७८।१।४ बाट रु. ९५२००० र गो.भौ.नं. ४१८।०७८।३।१० बाट रु. २११०७८३ गरी जम्मा रु. ६९११४४९.६६ खर्च लेखेको छ । तसर्थ, नियमावलीमा भएको व्यवस्थालाई पालना गर्नु पर्दछ ।					
८८.	स्थानीय भत्ता: भ्रमण खर्च नियमावली, २०६४ को नियम ८ को उप नियम ११ बमोजिम सरकारी कामको सिलसिलामा रही पदाधिकारी वा कर्मचारीले दैनिक भ्रमण भत्ता उपभोग गरेको अवधिमा स्थानीय भत्ता पाउने व्यवस्था छैन् । पालिकाका देहाय बमोजिमका कर्मचारीले भ्रमण गरेको अवधिमा समेत स्थानीय भत्ता प्राप्त गरेकोले उक्त भत्ता देहाय बमोजिम सम्बन्धितबाट रु. १६६४७ असूल गरी दाखिला गर्नुपर्ने रु.				१६६४७	
	गो.भौ.नं.र मिति	कर्मचारीको नाम	भ्रमण अवधि	स्थानीय भत्ता असूल हुनुपर्ने रु.	कैफियत	
गाउँपालिका, पूँजीगात						
	७४।०७७।११।१६	सुनिल भण्डारी	०७७।८।२७ देखि ०७७।९।९	१२८५		
			०७७।६।९ देखि ०७७।६।९२	१०२८		
			०७७।५।१६ देखि ०७७।५।२२	१७९९		
			०७७।६।२२ देखि ०७७।६।२६	१२८५		
			०७७।६।२२ देखि ०७७।६।२६	११२५०	दोहोरो	
	जम्मा				१६६४७	
८९.	प्रतिलिपिको आधारमा भुक्तानी: १८८।०७८।३।११ प्रदेश आर्थिक कार्यविधि नियमावली, २०७६ को नियम ३७ (३) मा खर्च गर्दा खर्चको बील भरपाई सहित लेखा राख्नु पर्ने व्यवस्था छ । पालिकाले जे.वी. मल्टिप्रोजे लाई प्रतिलिपि विलको आधारमा भुक्तानी गरेको रु. ९४२३० को सक्कल बील भरपाई पेश हुनुपर्ने रु.					
९०.	करार कर्मचारीलाई भत्ता भुक्तानी: करार कार्यविधि निर्देशिका अनुसार करारको कर्मचारीलाई निर्णय वा करार समझौतामा तोकिएको सेवा सुविधा भन्दा बढी सुविधा भुक्तानी गर्न मिल्दैन् । पालिकाले करारमा कार्यरत कर्मचारीलाई समझौतामा स्थानीय भत्ता भुक्तानी गर्ने उल्लेख नभए पनि सभाले निर्णय गरी करारमा कार्यरत कर्मचारी राजन रेग्मी (कम्प्युटर अधिकृत)लाई स्थानीय भत्ता रु. १४१७२० भुक्तानी गरेको पाइयो । समझौतामा उल्लेख नगरेपनि सभाले निर्णय गरी भुक्तानी गरेको स्थानीय भत्ता रु. १४१७२० लाई नियमित गर्नुपर्ने रु.				१४१७२०	
९१.	पदाधिकारीलाई बैठक भत्ता: ४३५।०७८।३।२२, सुदूरपश्चिम प्रदेशले जारी गरेको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १२ बमोजिम यस ऐनमा उल्लेख गरेको सुविधा भन्दा बढी सुविधा लिन नपाउने व्यवस्था रहेको छ । पालिकाका देहाय बमोजिमका पदाधिकारीले नियमानुसार पाउनु पर्ने कार्यपालिकाको बैठक भत्ता भन्दा देहायको बढी भत्ता बुझेकोले कर कट्टि पछि रु. ४७४५० सम्बन्धितबाट असूल गरी दाखिला हुनुपर्ने रु.				४७४५०	
	क्र.सं.	नाम	विवरण	कर कट्टि	कर कट्टि पछि असूल हुनुपर्ने रु.	
१	चिरन्जिवी शाही	अध्यक्ष	९००	३६००		
२	मीमा बुढा	उपाध्यक्ष	९५०	८५०		
३	जनक वहादुर रोकाया	वडाध्यक्ष	९००	३६००		
४	विष्णु वहादुर बुढा	वडाध्यक्ष	९००	३६००		
५	विरजीत कटेल	वडाध्यक्ष	९००	३६००		
६	काशीराम कैला	वडाध्यक्ष	९००	३६००		
७	विष्णु वहादुर शाही	वडाध्यक्ष	९००	३६००		
८	लरे वि.क.	कार्यपालिका सदस्य	९००	३६००		

दफा	भौ.नं, मिति र ब्यहोरा					बेरुजू रकम
१०	पूर्वा धामी	कार्यपालिका सदस्य	१००	३६००		
१०	जर्मा कठायत	कार्यपालिका सदस्य	१००	३६००		
११	नानी ल्वार	कार्यपालिका सदस्य	१००	३६००		
१२	थुमा भूल	कार्यपालिका सदस्य	१००	३६००		
१३	पारस बहादुर शाही	नि.प्र.प्र.अ.	१००	३६००		
१४	कुमेर बहादुर शाही	ना.सु.	७५०	२७५०		
	जम्मा			४७४५०		
१२.	आवास सुविधा: कार्यालयका कर्मचारीले आवास सुविधा पाउने व्यवस्था नभएकोमा पालिकाले पदाधिकारी तथा आवासका लागी र स्टोर प्रयोजनका वापत निम्नानुसारको घरभाडा वापत रु. १,११,०००/- खर्च लेखेकोमा नियम सम्मत नदेखिएको रु .				१११०००	
	घर धनी	प्रयोजन	वार्षिक घरभाडा रु.			
	अर्जुन नाथ	आवास	२७०००			
	पाण्डव नाथ	आवास	४२०००			
	उमानाथ	आवास	४२०००			
१३.	असान्दर्भिक खर्च: एकवजेटरी निकायले अर्को सरकारी निकायलाई कानून वमोजिम शास्त्री वा निश्चित अनुदान र निकाशा दिन सक्ने व्यवस्था भएताम्हनि एउटा कार्यालयमा भएको संचालन खर्च अर्को कार्यालयले भुक्तानी दिन मिल्ने आधार नदेखिएको एवं जुन निकायको लागी घरभाडा भुक्तानी गरिएको हो सोही निकाय वाट पनि घर भाडा खर्च लेख्न सकिने हुंदा दोहोरो भाडा लेख्न सकिने अवस्था विद्यमान रहन सक्दछ। यसरी गाउँपालिकाले प्रहरी कार्यालयको रु ७४०००। र आरोग्य केन्द्रको रु. ९००००। गरि जम्मा रु. १६४०००। भुक्तानी गरेको देखिएको ले अन्य निकायको खर्च नियन्त्रण हुनु पर्दछ ।					
१४.	मर्मत अभिलेख: सार्वजनिक खरिद नियमावली २०६४ को नियम १६ अनुसार सार्वजनिक निकायमा रहेको कुनै मालसामान मर्मत गर्नुपर्ने भए सोको लिखित जानकारी सो निकायको प्रमुखलाई दिनुपर्ने र सो को जानकारी प्राप्त भएपछि यसै नियमावलिको १३ ५ अनुसार लागत अनुमान तयार गर्न लगाइ खर्च लेख्नु पर्ने व्यवस्था छ। कार्यालयले गाडि मर्मत गर्दा लागत अनुमान तयार नगरी र मर्मत अभिलेख समेत संलग्न नगरी निम्नानुसारको रकम भुक्तानी दिएको देखिन्छ। मर्मत खर्च लेख्ना लागत अनुमान तयार गर्ने र मर्मत अभिलेख समेत संलग्न गरी खर्च लेख्नु पर्दछ ।					
	भौ.नं, मिति	पार्टिको नाम	भुक्तानी रकम रु.			
	४१।२००।७।३	शाहीग्यारेज एण्ड अटोपार्ट्स	९३९७५			
	२६७।२०७८।१।२२	शाहीग्यारेज एण्ड अटोपार्ट्स	५९६००			
	३२८।२०७८।२।२६	मातासफल मोटरपार्ट्स	९९३४३			
	१५१।२०७७।१०।२९	शाहीग्यारेज एण्ड अटोपार्ट्स	५८२५०			
	१६५।२०७७।१०।२९	कन्स्टक्सन सोलुसन प्राली	१८४३७२			
	४६२।२०७८।३।२८	क्रसरोड इन्टरनेशनल	१०९३९९			
	२६५।२०७८।१।२२	क्रसरोड इन्टरनेशनल महाकाली पाइप सेन्टर	६९५००			
		कन्स्टक्सन सोलुसन प्राली	६०४५५			
	३७६।२०७८।३।७	प्रसिद्ध इन्टर प्राइजेज	६०१२७			
	२४९।२०७८।१।१५	शाहीग्यारेज एण्ड अटोपार्ट्स	११०७९९			
	४४८।२०७८।३।२६	न्यु नेपाल अटोपार्ट्स	५३६००			
१५.	घर भाडा: सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४ (१) अनुसार क्षेत्रिय र जिल्ला स्तरको सार्वजनिक निकायको हकमा त्यस्तो निकाय र जिल्ला प्रशासन कार्यालय जिल्ला विकास समिति र को.					

दफा	भौ.नं, मिति र व्यहोरा	बेरुजु रकम
	ले. नि. का. को सूचना पाटीमा कमितिमा ७ दिनको अवधिको सूचना टाँस गरी भाडाको प्रस्ताव माग गर्नु पर्ने र उपनियम ४ अनुसारको घर भाडा निर्धारण समितिले तय गरेको दर रेटको आधारमा घर भाडा भुक्तानी गर्नुपर्ने व्यवस्था छ । पालिकाले बिभिन्न वडा कार्यालय लगायत अन्य कार्यका लागी घरभाडा बापत रु. ५६४५००। भुक्तानी गरेको देखियो ।	
	सामाजिक सुरक्षातर्फ:	
९६.	सामाजिक सुरक्षातर्फ बढी निकासा - सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ ले लाभग्राहीको नाम दर्ता र नवीकरण, लगत कट्टा तोकिएको मिति भित्रै परिचयपत्र अनिवार्य रूपमा नवीकरण गरी सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने, प्रत्येक बर्ष लगत अद्यावधिक गरी लाभग्राहीको संख्या यकिन गर्नुपर्ने, भत्ता वितरण गर्दा बैंक मार्फत भत्ता वितरण गर्नुपर्ने, सामाजिक सुरक्षा कार्यक्रमलाई प्रश्नावकारी रूपमा सञ्चालन गर्न नियमित रूपमा अनुगमन गर्नुपर्ने, केन्द्रिकृत सूचना प्रणालीमा प्रविष्टी गरी अद्यावधिक गर्ने जिम्मेवारी सामाजिक सुरक्षाको अछित्यारी पाउने सम्बन्धित स्थानीय निकायको हुने व्यवस्था गरेको छ । तर पालिकाले लाभग्राहीको लगत अद्यावधिक नगरी एउटै चौमासिकमा एकै व्यक्तिको नाममा दोहोरो निकासा हुने गरी दोहोरो खर्च लेखेको, मृत्यू भइसकेका लाभग्राहीको लगत कट्टा नगरी बढी खर्च गरेका छन् । यस सम्बन्धमा देखिएका व्यहोरा निम्नानुसार छन्	
९६.१	सामाजिक सुरक्षा सञ्चालन कार्यविधि, २०७५ को १३ नामदर्ता र नवीकरणबाट आगामी आर्थिक वर्षका लागि कायम हुन आएको लाभग्राहीको विवरण प्रत्येक स्थानीय तहले फाल्गुण मसान्तभित्र विभागले सञ्चालनमा ल्याएको व्यवस्थापन सूचना प्रणाली एम. आई. एस.मा अनिवार्य रूपमा प्रविष्टि गर्नु पर्नेमा सो गरेको पाइएन । कार्यविधिको पालना गरिनु पर्दछ ।	
९६.२	बैंक मार्फत भत्ता वितरण सामाजिक सुरक्षा सञ्चालन कार्यविधि, २०७५ को १६ (घ) बैंकिङ्ग प्रणाली मार्फत् सामाजिक सुरक्षा वितरणमा क्याई सकेको स्थानीय तहको हकमा सम्बन्धित वडा समितिको रोहवरमा भत्ता रकम वितरण गर्नु पर्ने व्यवस्था छ । गाउँपालिकाले यो वर्ष सबै वडाको बैंकिंग प्रणाली मार्फत् सामाजिक सुरक्षा भत्ता वितरण गरेको देखिएन । बैंकिङ्ग प्रणाली मार्फत् सामाजिक सुरक्षा भत्ता वितरण गरिनु पर्दछ ।	
९६.३	लाभग्राहीको नाम नवीकरण: सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७२ को दफा ७ को उपदफा (१) मा भत्ता प्राप्त गरिरहेका सबै प्रकारका लाभग्राहीहरूले आगामी आ.व.मा पनि भत्ता लिनका लागि तोकिएको ढाँचामा सो कार्यविधिको दफा ६ मा उल्लेखित समयावधि भित्र सम्बन्धित गाउँपालिका वा नगरपालिकामा दरखास्त दिनु पर्ने व्यवस्था छ । सो कार्यविधिको उपदफा (२) मा यसरी नवीकरण नगर्ने लाभग्राहीले पछिल्लो आ.व.मा भत्ता नपाउने समेत उल्लेख गरेकोमा यस गाउँपालिकाले सोको परिपालना गरेको पाइएन । कार्यविधिको पालना गर्ने तर्फ कार्यालयको ध्यान जानुपर्दछ ।	
	विपद् व्यवस्थापन	
९७.	समिति गठन:- विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १७(२) मा प्रत्येक स्थानीय तहले अध्यक्ष तथा प्रमुखको अध्यक्षतामा बढीमा १५ जना सदस्य रहेको स्थानीय विपद् व्यवस्थापन समिति गठन गर्नुपर्ने व्यवस्था छ । पालिकाले ऐनमा तोकिएबमोजिमको समिति गठन गरेको र समिति गठन भएतापनि बैठक बस्ने बाहेक अन्य कार्य गरेको पाइएन । ऐनमा तोकिएबमोजिम समिति गठन गरी तोकिएको काम, कर्तव्य र अधिकारमा सक्रिय बनाउनपर्दछ ।	
९८.	कार्य योजना: विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १७(२) तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ को नियम ९८० मा स्थानीय विपद् व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकारमा परिषद कार्यकारी र प्रदेश विपद् व्यवस्थापन	

लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन

दफा	भौ.नं. मिति र व्यहोरा	बेरुजू रकम
	कार्यकारी समितिबाट स्वीकृत एकीकृत क्षेत्रगत नीति तथा कार्यक्रम अनुरूप हुने गरी स्थानीय विपद् व्यवस्थापन योजना तर्जुमा गरी कार्यान्वयन गर्ने, बजेट विनियोजन गर्न लगाउने, सबै पक्षको समन्वय र संलग्न गराउने, विपद् पूर्व तयारी तथा प्रतिकार्य समिति गठन गर्ने, प्रभावित क्षेत्रमा उदार र राहत व्यवस्था गर्ने, ऐन बमोजिम कार्य गरे र नगरेको अनुगमन गर्ने, विपद् सूचना प्रणाली विकास र सञ्चालन, तथ्याङ्क अद्यावधिक गर्ने, विपद् घरपरिवारको पहिचान गर्ने, कर्मचारी क्षमता अभिवृद्धिको व्यवस्था र कार्यक्रम सहितको कार्ययोजना तयारी गरी लागू गर्ने र गराउन सम्बन्धी व्यवस्था छ । पालिकाले ऐन तथा नियमावलीमा तोकिएका कार्यहरू गरेको पाइएन । ऐन तथा नियमावलीको पालना गर्नु र गराउनु पर्दछ ।	
९९.	विपद् व्यवस्थापन कोष: - विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २३(१४) मा विपद् व्यवस्थापनको लागि प्रत्येक स्थानीय तहमा विपद् व्यवस्थापन कोष रहने र कोषमा रहने रकम तथा कोषको सञ्चालन सम्बन्धी व्यवस्था सम्बन्धित स्थानीय तहले बनाएको नियममा तोकिएबमोजिम हुने व्यवस्था छ । पालिकाले गत वर्षको मौज्दात समेत रु.१४,६९,३५० आमदानी भई रु ६,६३,५८२ खर्च गरेको देखिन्छ । पालिकाले नियममा तोकिएबमोजिम खर्च लेखेको र नियम बनाएको र कोष खडा गरेको छैन । ऐन तथा नियममा भएको व्यवस्थाको पालना हुनुपर्दछ ।	
१००.	पि.सि.आर.प्रयोगशाला:- जिल्ला प्रशासन कार्यालय, बाजुराको च.नं. ३३८८ मिति २०७८/२/९ को पत्र बमोजिम मिति २०७८/२/६ को समन्वय बैठकबाट जिल्लामा पि.सि.आर. प्रयोगशाला सञ्चालन गर्न जिल्ला स्तरमा एउटा कोषको स्थापना गर्ने र उक्त कोषमा सबै स्थानीय तहले रु.१० लाख मध्ये कम्तिमा ६० प्रतिशत ६ लाख रकम जेष्ठ १५ गते भित्र र बाँकी ४० प्रतिशत ४ लाख रकम २०७८ भाद्र मसान्त भित्र जिल्ला विपद् व्यवस्थापन समितिको खातामा जम्मा गर्ने निर्णयको आधारमा यस पालिकाले रु.६ लाख मिति २०७८/२/१२ गते जिल्ला विपद् व्यवस्थापन समितिको खातामा जम्मा हुने गरी रकम पठाएको छ । जिल्ला प्रशासन कार्यालयको निर्णय बमोजिम जिल्लामा लेखापरीक्षण अवधि २०७८ आश्विन १५ गते सम्म पि.सि.आर. प्रयोगशाला सञ्चालनमा आएको छैन । पालिकाबाट पठाएको रकम जिल्ला प्रशासन कार्यालय अन्तरगत विविध खातामा रहि रहेको छ । जिल्लामा पि.सि.आर. प्रयोगशाला सञ्चालनमा नआएको खण्डमा उक्त रकम फिर्ता गर्नुपर्ने रु. ६०००००	
१०१.	वार्षिक प्रतिवेदन— विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ४५ मा स्थानीय विपद् व्यवस्थापन समितिले प्रत्येक आर्थिक वर्षमा गरेको कामको विवरण सहितको वार्षिक प्रतिवेदन तयार गरी जिल्ला विपद् व्यवस्थापन समिति तथा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति समक्ष पेस गर्नुपर्ने व्यवस्था छ । पालिकाले कामको विवरण सहितको वार्षिक प्रतिवेदन तयार गरी सम्बन्धित समितिमा पेस गरेको पाइएन । ऐनमा भएको व्यवस्थाको पालना हुनुपर्दछ ।	
१०२.	सरकारी तथा सार्वजनिक जग्गा संरक्षण, उपयोग तथा हक हस्तान्तरण (स्थानीय सरकार सञ्चाल ऐन, २०७४ को दफा ९७ मा गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रभित्रको सरकारी सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार र संरक्षण गर्नुपर्ने व्यवस्था छ । यस सम्बन्धमा निम्नानुसार देखिएको छ:	
१०२.१	पालिकाले आफ्नो क्षेत्रभित्रको सार्वजनिक सम्पत्तिको मर्मत सम्भार एवं संरक्षण गरेको र अभिलेख राखेको पाइएन । पालिकाले आफ्नो क्षेत्रभित्रको सम्पत्तिको रेखदेख मर्मत सम्भार एवं संरक्षण गर्नु गराउनु र अभिलेख राख्नु पर्दछ ।	
	आन्तरिक आमदानी तर्फः	
१०३.	पालिकाले यो वर्ष गत वर्षको नगद जम्मा रु. ५००००००। र डोजर प्रयोग गराइ भाडा वापत रु.२४७६२४०। र अन्य आमदानी रु. १८४१५०। समेत जम्मा रु. ९३१७७४। को आन्तरिक	

दफा	भौ.नं, मिति र व्यहोरा	बेरुजू रकम		
	आम्दानीको विवरण पेश गरेको छ । देखिएका व्यहोरा निम्न रहेका छन्			
१०३.१.	गतवर्षको नगद वांकी मौजदात भनि यस वर्ष दाखिला गरी रु. ५००००००। को वैक स्टेटमेन्ट पेश गरेकोमा सो नगद कुन कुन स्रोतबाट प्राप्त भएको हो र नगदै मौजदात बाकि रहनुको कारण नखुलेकोले सो सम्बन्धमा कार्यालयले स्पष्ट पार्नु पर्ने देखिन्छ ।			
१०३.२.	डोजर प्रयोगमा ल्याइ भाडावापत विभिन्न ट्रयाक खोल्ने तथा मर्मत कार्यवाट रु. २४७६२४०। आम्दानी देखाएकोमा डोजर संचालन सम्बन्धी कार्यविधि तयार नगरी एकमुष्ट आम्दानी देखाएकोले सो प्रयोग गरी उठेको रकम यतिनै हो भन्ने अवस्था रहेन ।			
१०३.३.	डोजर भाडामा प्रयोग गरी रु. २४७६२४०। आम्दानी देखाएकोमा आयकर ऐन, २०५८ को दफा ८८ अनुसार भाडा क्षमित १० प्रतिशतले हुने अग्रिक कर कट्टि गरेको नदेखिएकोले सो को हुने रु. २४७६२४। संघीय सन्चित कोष खातामा दाखिला गर्नु पर्ने रु	२४७६२४		
१०४.	कोभिड १९ तर्फ: गाउँपालिकाले कोभिड १९ रोकथाम नियन्त्रण र व्यवस्थापनमा २०७८ असार मसान्तभित्र रु.१० लाख आम्दानी भएकोमा र रु.९,८६,००७/- खर्च गरेको विवरन पेश गरेको छ ।			
१०५.	पैशकी बाँकि:- आर्थिक वर्षको अन्तमा बाँकि रहको देहाय बमोजिमको पेशकी प्रदेश आर्थिक कार्यविधि नियमावली २०७५ नियम ७४ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११३(५) बमोजिम असुल फछ्यौट गर्नुपर्ने रु.....	८२७५००		
गाउँपालिका, चालु:				
१	१३३।०७७।१०।२८	समुन्द्र बुढा	वडा सदस्य	९९००
२	८७।०७७।१।१०	विपना रोकाया	अमिन	९०९८४.५
३	१०२।०७७।१।१२	जनक रोकाया	वडाध्यक्ष	५०२६४
४	१०२।०७७।१।१२	मिमा बुढा	उपाध्यक्ष	३६६२५
५	१०२।०७७।१।१२	लेरे बि.क.	कार्यपालिका सदस्य	२६४०६
संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम, चालु:				
६	८।०७७।७।३	भक्त वहादुर कैला	स्वास्थ्य संयोजक	५६४५००
७	५३।०७७।१।१६	नरेन्द्र बुढा	सि.अ.हे.व.	४९६२०
कुल म्याद नाघेको				८२७५००
स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम				
८	६।०७८।३।१८	बंगलामुखी मेनका, जे.भी.	निर्माण	६२५३५७०
अन्य				
९	५८।०७७।१।१६	मार्ग देवी निर्माण सेवा प्रा.लि.	नरजंग नरजित नरपति लोकमार्ग	१२५६०००
१०	३१।०७८।२।१९	एन.एस. कन्स्ट्रक्शन	शम्भु सुनन्दा मा.वि., जुकोट भवन निर्माण	८६००००
११	७३।०७८।३।२५	एन.एस. कन्स्ट्रक्शन	शम्भु सुनन्दा मा.वि., जुकोट भवन निर्माण	८६००००
१२	९५।०७८।३।२९	दिनेश सेवा, टेक्नीकल	सिचाई संरचना निर्माण	२२०९०४०

दफा	भौ.नं. मिति र व्यहोरा					बेरुजू रकम
		जे.भी.				
१३	२८।०७।३।३१	एस.आई.विल्डस कन्सल्टेन्सी प्रा.लि.	पूँजीगत अनुसन्धान तथा परामर्श	२०००००	म्याद ननाधेको	
	जम्मा म्याद ननाधेको			११६३८६९०		
१०६.	आन्तरिक लेखापरिक्षण: स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७७ (३) बमोजिम आन्तरिक लेखापरिक्षणबाट कायम बेरुजू अन्तिम लेखापरीक्षणको अवधि सम्म असूल फछ्यौट नगरीएको ले असूल पछ्यौट गर्नु पर्दछ ।					
१०६.१.	९।०७।१।६, आयकर ऐन, २०५८ को दफा दद र द९ मा भक्तानी गर्दा अग्रीम कर कट्टी गर्नुपर्ने व्यवस्था छ । कार्यक्रम संचालन गरे वापत उद्यम विकास सहजकर्ता सविन शाहीलाई वील भुक्तानी गर्दा रु. ३३३५। - अग्रीम कर र रु. १४०० बहाल कर कट्टि नगरेको रु.				४७३५	
१०६.२.	२४।०७।३।२६, आयकर ऐन, २०५८ को दफा दद र द९ मा भक्तानी गर्दा अग्रीम कर कट्टी गर्नुपर्ने व्यवस्था छ । सामाजिक जागरण युवा परिचालन वापत अनिल शाहीलाई रु. १५०००। - भुक्तानी गरिएको मा रु. द६०००। - को १५% पारिश्रमिक कर कट्टि नगरेको रु. १२९००। - असूल गर्नुपर्ने रु.				१२९००	
१०६.३.	२६।०७।३।२८, मिगु आलु पकेट सञ्चालन समितिलाई भुक्तानी गर्दा रु. ६९००। पारिश्रमिक कर कट्टि नगरेको असूल गर्नु पर्ने रु. ६९००				६९००	
१०६.४.	१४६।०७।१।१६, आयकर ऐन, २०५८ को दफा दद र द९ मा भक्तानी गर्दा अग्रीम कर कट्टी गर्नुपर्ने व्यवस्था छ । गोब्रखल्ला व्यवसायिक प्लास्टिक घर निर्माण उपभोक्ता समिति लाई भुक्तानी गर्दा रु. ५६४७। अग्रीम कर कट्टि नगरेकोले असूल गरी दाखिला गर्नुपर्ने रकम रु.				५६४७	
१०६.५.	२००।०७।३।१४, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामदारको ज्याला भुक्तानी गर्दा सा.सु कर रु. १७९१४। कट्टा नगरेकोले असूल गरी दाखिला गर्नुपर्ने रकम रु.				१७९१४	
१०६.६.	२१५।०७।३।२२, आयकर ऐन, २०५८ को दफा दद र द९ मा भक्तानी गर्दा अग्रीम कर कट्टी गर्नुपर्ने व्यवस्था छ । गा.पा.को प्रशासनिक जग्गा खरिद गर्न मार्तडी जाँदा ढुवानी वापत रु. २९२००। भुक्तानी गर्दा रु. २९२०। बहाल कर कट्टा नगरेकोले असूल गरी दाखिला गर्नुपर्ने रकम रु.				२९२०	
१०६.७.	२१८।०७।३।२३, मानव संशाधन केन्द्र वाजुरालाई रु. ३५९०९६। भुक्तानी गरेको तर वील भरपाई तथा आवश्यक कागजात संलग्न रहेको पाइएन ।					
१०६.८.	२१९।०७।३।२३, आयकर ऐन, २०५८ को दफा दद र द९ मा भक्तानी गर्दा अग्रीम कर कट्टी गर्नुपर्ने व्यवस्था छ । लामासिम मुसेकटा योजना निर्माण-उपभोक्ता समितिलाई भुक्तानी गर्दा रु. १९५०। अग्रीम कर कट्टि नगरेकोले असूल गरी दाखिला गर्नुपर्ने रकम रु.				१९५०	
१०६.९.	२३१।०७।३।२६, जम्मा रु. १४३३७३। कर कट्टि गरिएको तर जम्मा भौचर रु. १२०९८७। को मात्र रहेकोले रु.२२३८६। को जम्मा भौचर राख्नुपर्ने ।					
१०६.१०.	२४२।०७।३।२६, आयकर ऐन, २०५८ को दफा दद र द९ मा भक्तानी गर्दा अग्रीम कर कट्टी गर्नुपर्ने व्यवस्था छ । जेरा खानेपानी तथा सरसफाई योजना उपभोक्ता समितिलाई भुक्तानी गरिएको कूल रकम रु. द९९६८९। को अग्रीम आयकर रु. १२२९५२। कट्टि नगरेको रु.				१२२९५२	
१०६.११.	२४३।०७।३।२६, आयकर ऐन, २०५८ को दफा दद र द९ मा भक्तानी गर्दा अग्रीम कर कट्टी गर्नुपर्ने व्यवस्था छ । सेरा सैदेव खानेपानी तथा सरसफाई योजना उपभोक्ता समिति भुक्तानी गरिएको कूल रकम रु. ६६९०७३६। को अग्रीम आय कर रु. १००३६९। कट्टि नगरेको रु.				१००३६९	
१०६.१२.	२४५।०७।३।२८, आयकर ऐन, २०५८ को दफा दद र द९ मा भक्तानी गर्दा अग्रीम कर कट्टी गर्नुपर्ने व्यवस्था छ । वाघढुंगा घेरवार उपभोक्ता समितिलाई भुक्तानी दिदा रु. २४५२। अग्रीम कर कट्टि नगरेकोले असूल गरी दाखिला गर्नुपर्ने रकम रु.				२४५२	
१०६.१३.	२७६।०७।३।२९, मुल्य अभिवृद्धि कर रु. १६१६५२। धरौटी रु.५४५००। र अग्रीम कर रु. १६२२७। को दायित्व भौचर संलग्न नरहेकोले राख्नुपर्ने ।					
१०६.१४.	१०।०७।६।११, आयकर ऐन, २०५८ को दफा दद र द९ मा भक्तानी गर्दा अग्रीम कर कट्टी गर्नुपर्ने व्यवस्था छ । वृद्धिनन्दा कन्स्ट्रक्शन एण्ड इन्जिनियरिङ प्रा.लि.लाई रु. १०८३५५। को वील भुक्तानी दिदा १.५ प्रतिशत अग्रीम कर				१३२५३	

लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन

दफा	भौ.नं. मिति र व्यहोरा	बेरुजू रकम
१०६.१५.	कट्टी नगरेको रु.	
१०६.१६.	६५।०७७।७।३, भ्रमण खर्च नियमावली, २०६४ को नियम ८ मा सदरमुकाम क्षेत्र वा रात विताउनुपर्ने गरि खटिएको स्थानदेखि पन्थ किलोमिटर भित्र आफ्नो वा आफ्नो परिवारको नाममा स्थायी घरवास भएका पदाधिकारि वा कर्मचारी त्यस्तो क्षेत्रमा भ्रमण वा काजमा रहदा दैनिक भत्ता खर्च नपाउने व्यवस्था छ । सूचना अधिकृत रानजराज रेग्मी आफ्नो स्थायी घरवास भएको ठाउँ कोलिटमा काजमा गएको दैनिक भ्रमण भत्ता रु. १२०००। भुक्तानी लिएको पाइयो ।	१२०००
१०६.१७.	१३३।०७७।१०।२८, आर्थिक वर्षको अन्त्यसम्म पनि बडा सदस्य समुन्द्र बुढाको नाममा रहेको पेशकी फर्द्ध्यौट नमएको रु.	९९००
१०६.१८.	२१६।०७७।१२।३०, प्रदेश आर्थिक कार्यविधि नियमावली २०७६ को नियम ३७(३) मा वील भरपाई अनुसार लेखा राख्नु पर्ने व्यवस्था छ । १५०००। खर्च लेखेको तर वील भरपाई सलग्न नरहेको रु.	१५०००
१०६.१९.	२१९।०७७।१२।३०, प्रदेश आर्थिक कार्यविधि नियमावली २०७६ को नियम ३७(३) मा विल भरपाई अनुसार लेखा राख्नुपर्ने व्यवस्था छ । रु. १५०००। खर्च लेखेको तर वील भरपाई सलग्न नरहेको रु.	१५०००
१०६.२०.	०७८।२।३, दैनिक भ्रमण भत्ता भुक्तानी गर्दा देहायका पदाधिकारि तथा कर्मचारीलाई वडि भुक्तानी गरेको देखिन्छ (क) अ.हे.व. उमेश वहादुर शाही रु.९९०। (ख) इन्जिनियर जेलर वहादुर शाही रु.१३२०। (ग) बडासदस्य रंगमान शाही रु. २९००। (घ) गा.पा. अध्यक्ष चिरञ्जीवि शाही रु.२८००।	७२९०
१०६.२१.	३१९।०७८।२।२०, भ्रमण खर्च नियमावली, २०६४ को नियम ८ मा सदरमुकाम क्षेत्र वा रात विताउनुपर्ने गरि खटिएको स्थानदेखि पन्थ किलोमिटर भित्र आफ्नो वा आफ्नो परिवारको नाममा स्थायी घरवास भएका पदाधिकारि वा कर्मचारी त्यस्तो क्षेत्रमा भ्रमण वा काजमा रहदा दैनिक भत्ता खर्च नपाउने व्यवस्था छ । सब इन्जिनियर केशव बुढालाई आफ्नो स्थायी घरवास भएको ठाउँमा काजमा गएको दैनिक भ्रमण भत्ता लिएको रु.८२५०।	८२५०
१०६.२२.	३३१।०७८।२।२६, (क) पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको १ दिने अभियुक्तिकरण तालिममा जम्मा ६० जना उपस्थिति रहेकोमा खाना खर्च विल रु. ४५०। का दरले २२० खानाको र नास्ता वाफत रु. १५०। का दरले १६५ नास्ताको विल पेश गरि भुक्तानी लिएको देखिन्छ । जसमा उपस्थिति अनुसार खाना वाफत १८० खाना र नास्ता वाफत १२० नास्ताको मात्र भुक्तानी गर्न सकिन्है हुँदा वडि भुक्तानी रु. २४७५०। तथा विल भरपाई भन्दा वडि भुक्तानी भएको रु.९०००। गरी जम्मा रु. ३३७५० असुल गर्नुपर्ने रु.	३३७५०
१०६.२३.	३३६।०७८।२।२६, प्रदेश आर्थिक कार्यविधि नियमावली, २०७६ को नियम ३७ (३) मा विल भरपाई अनुसार लेखा राख्नुपर्ने व्यवस्था छ । वडिमालिका अन्त्याइन हाउसलाई रु. १०००००। को विल भुक्तानी गर्दा रु. १५००। अग्रिम कर कट्टि नगरेको रु.	१५००
१०६.२४.	३४१।०७८।२।२८, फलफुल विरुवा रोपन कार्यक्रममा, (क) कार्यक्रम सञ्चालन गर्न जाँदा ना.प्रा.स. बल वि.क., नरेश रोकायार निरेश कटेलले गाडी नपाउने ठाउँमा यातायात खर्च भनेर रु.१२०००। भुक्तानी लिएको देखिन्छ । (ख) ना.प्रा.स. निरेश कटेल र बल वि.क.ले प्रतिवेदन तयार गरेवाफत रु.१००००। भुक्तानी लिएको रु.१५००। पारिश्रमिक कर कट्टा नगरेको रु.	१३५००
१०६.२५.	३६४।०७८।३।१७, शिवरात्रि मेला खर्च व्यवस्थापन वाफत समुन्द्र बुढालाई भुक्तानी गरेकोमा निजले रु.३५५००। को पुरस्कार वितरण गर्दा रु.८८७५। पारिश्रमिक कर कट्टा नगरेको रु.	८८७५
१०६.२६.	३६९।०७८।३।१९, (क) अ.स.इ.फेसन भण्डारी को तलव भुक्तानी गर्दा रु.१७३०। वडि स्थानिय भत्ता भुक्तानी गरेको रु. १७३० तथा शिक्षा अधिकृत दयाराम जोशीको कर योग्य आय रु. ११३७६२। को १०% पारिश्रमिक कर रु.११२१४। गरी जम्मा रु. १२९४४ कट्टि नगरेको रु.	१२९४४
१०६.२७.	३८०।०७८।३।१९, कानुन अधिकृत सुविस्त वहादुर शाहीलाई जेठ र असाढ महिनाको तलव भुक्तानी गर्दा रु. ८०२०। वडि भुक्तानी गरेको रु.	८०२०
१०६.२८.	४१७।०७८।३।१८, ४ नं. बडा अध्यक्ष काशिराम कैलाले ६ महिनाको १०५ लिटर पेटोल वाफत रु.१७८५०। भुक्तानी लिएको तर नियम अनुसार प्रतिमहिना रु.२०००। का दरले रु.१२०००। सम्म भुक्तानी गर्न सकिने वडि भुक्तानी रु.५८५०। असुल गर्नुपर्ने	५८५०

दफा	भौ.नं. मिति र व्यहोरा	बेरुजू रकम										
१०६.२८.	४३८।०७८।३।२४, विजयकुमार थारुलाई पिलुचौर देखि वेर्मा सम्मा गाडी रिजर्भ वाफत वढिमा आतेजाते रु.१००००। सम्म भक्तानी गर्न सकिनेमा रु.२००००। भक्तानी गरेकोले असुल गर्नुपर्ने रकम रु.१००००।	१००००										
१०६.२९.	४४६।०७८।२।२५, (क) विभिन्ना विद्यायलयले लिएको पेशकी फर्छ्यौट गर्दा रु. ५०८५। बहाल कर कट्टा नगरेकोले असुल गरी दाखिला गर्नुपर्ने रकम रु.५०८५। (ख) खरिद गरिएका सामाग्रीहरुको जिन्स आम्दानि नवाँधेको पाईयो । (ग) रूपाली आधारभूत विद्यालयको रु.१०३४९९। को वील फोटोकपी रहेको पाईयो ।	५०८५										
१०६.३०.	५२।०७७।११।१६, रु. १९८२२६९। को वील फोटोकपी रहेकोले सक्कल वील पेशा गर्नुपर्ने रु.											
१०६.३१.	५३।०७७।११।१६, ईन्जिनियर्स वन्ड प्रा.लि.लाई भक्तानी गर्दा कट्टि गरेको अग्रिम कर रु. २६३१४। को जम्मा भौचर संलग्न नरहेको पाइयो ।											
१०६.३२.	९९।०७८।३।३०, शम्मु सुनन्दा मा.वि. घेरवार निर्माण उपभोक्ता समितिलाई भक्तानी गरिएको कूल रकम रु. ६६५०००। को अग्रिम कर रु. १९७५०। असुल गर्नुपर्ने रु.	९९७५०										
१०६.३३.	१०६।०७८।३।३०, आयकर ऐन, २०५८ को दफा दद र द९ मा भक्तानी गर्दा अग्रिम कर कट्टी गर्नुपर्ने व्यवस्था छ । शम्मु सुनन्दा मा.वि., जुकोटलाई वील भक्तानी गर्दा रु. ८५१०। अग्रिम कर कट्टि नगरेको रु. ४८७९०५ को वील फोटोकपी रहेको पाइयो ।	८५१०										
१०६.३४.	११२।०७८।३।३१, आयकर ऐन, २०५८ को दफा दद र द९ मा भक्तानी गर्दा अग्रिम कर कट्टी गर्नुपर्ने व्यवस्था छ । सुधारिएको माटोको चुलो निर्माण उपभोक्ता समितिलाई पेशकी फर्छ्यौट गर्दा पारिश्रमिक कर रु. ४८५०। र अग्रिम कर रु. ६६३६। कट्टि नगरेको रु.	११४८६										
	अनुगमन तथा सम्परीक्षण:- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा द४ मा बेरुजू फर्छ्यौटगर्ने व्यवस्था रहेको छ । सोही एनको दफा द४ (२) (घ) मा बेरुजू फर्छ्यौटगर्ने गराउने काम कर्तव्य प्रमुख प्रशासकीय अधिकृतको हुने व्यवस्था छ । यो वर्षको लेखापरीक्षणको क्रममा भई सम्परीक्षण भई गत वर्षसम्मको बाँकी बेरुजु निम्नानुसार रहेको छ ।											
	<table border="1"> <thead> <tr> <th>गत वर्षसम्मको बेरुजू (A)</th> <th>यो वर्ष संपरीक्षण गरिएको बेरुजू (B)</th> <th>गत वर्षसम्मको बाँकी बेरुजू (C=A-B)</th> </tr> </thead> <tbody> <tr> <td>९६७६९</td> <td>०</td> <td>९६७६९</td> </tr> </tbody> </table>	गत वर्षसम्मको बेरुजू (A)	यो वर्ष संपरीक्षण गरिएको बेरुजू (B)	गत वर्षसम्मको बाँकी बेरुजू (C=A-B)	९६७६९	०	९६७६९					
गत वर्षसम्मको बेरुजू (A)	यो वर्ष संपरीक्षण गरिएको बेरुजू (B)	गत वर्षसम्मको बाँकी बेरुजू (C=A-B)										
९६७६९	०	९६७६९										
	अद्याविधिक बेरुजु - यस पालिकाको २०७६।७७ सम्मको फर्छ्यौटगर्न बाँकी बेरुजुको स्थिति देहायअनुसार रहेको छ											
	<table border="1"> <thead> <tr> <th>गत वर्षसम्मको बाँकी बेरुजू (A)</th> <th>यो वर्ष संपरीक्षण गरिएको बेरुजू (B)</th> <th>यो वर्ष कायम बेरुजू (C)</th> <th>संपरीक्षणबाट कायम बेरुजू (D)</th> <th>अद्याविधिक बाँकी बेरुजू (E=A-B+C+D)</th> </tr> </thead> <tbody> <tr> <td>९६७६९</td> <td>०</td> <td>६५४८५</td> <td>०</td> <td>१६२२५४</td> </tr> </tbody> </table>	गत वर्षसम्मको बाँकी बेरुजू (A)	यो वर्ष संपरीक्षण गरिएको बेरुजू (B)	यो वर्ष कायम बेरुजू (C)	संपरीक्षणबाट कायम बेरुजू (D)	अद्याविधिक बाँकी बेरुजू (E=A-B+C+D)	९६७६९	०	६५४८५	०	१६२२५४	
गत वर्षसम्मको बाँकी बेरुजू (A)	यो वर्ष संपरीक्षण गरिएको बेरुजू (B)	यो वर्ष कायम बेरुजू (C)	संपरीक्षणबाट कायम बेरुजू (D)	अद्याविधिक बाँकी बेरुजू (E=A-B+C+D)								
९६७६९	०	६५४८५	०	१६२२५४								